

धर्मकीर्ति

THE DHARMAKIRTI
A BUDDHIST MONTHLY



पूर्य दोगुणवती गुरुमालाई मन्त्री पूर्णकुमार शेर्माले अभिनन्दन-पत्र चढाउँनु भएपछिको दृश्य ।



DHARMAKIRTI १९९३, सकिमना पुण्डि

वर्ष-२७, अड्डा-७

२०६६ साल गुंला (महिना) जलपान

धर्मकीर्ति विहारय् २०६६ श्रावण दगतेनिसे भाद्र ५ गते (गुंला पाख निसे जंला दुतिया) तक बुद्ध पुजा व धर्म देशना धुका
धर्मकीर्ति मिजं पुचःया गवसालय् ज्ञागु जलपान ज्याक्षः यात हाप विया गवहालि याना विधि दातापिनिगु नां धलः।

गते	दातापिनिगु नां धलः	हाप रु.	१५	भगवती मानन्धर	२००	
८	मचाकाजी महर्जन, त्यर	दोनट व च्या	४०००	१६	अमीर नकःमि, कालधारा	३००
९	इन्द्रावती गुरुमाँ व कण्डिवी पुचः च्या	१२००	१७	तिर्पमाया महर्जन	१००	
१०	रत्नदेवी मानन्धर, कालधारा	च्या	१२००	१८	जित नारायण	२००
११	हरिमान रविज्ञत	चाउचाउ व च्या	४०००	१९	हेराशोभा	१००
१२	मोहनदेवी पुचः	चाउचाउ, मालपुवा व च्या	६०००	२०	सुभती तुलाधर	५००
१३	मयजु महर्जन, ज्याठा	दोनट व च्या	४०००	२१	पञ्चशरा तुलाधर	२००
१४	आशाकाजी महर्जन	च्या	१२००	२२	पुण्डिवी सिन्दुराकार	१००
१५	विधिकः मह कुल बहादुर महर्जन	चाउचाउ व च्या	४०००	२३	विष्णुदेवी डडोल	२००
१६	अमर रत्न स्पैषित	चाउचाउ व च्या	४०००	२४	हरिमाया	१५०
१७	प्रेमकृष्ण महर्जन	मालपुवा व च्या	४०००	२५	जोगमाया, नक्साल	१००
१८	दान केशरी, माणिक रत्न			२६	दानमाया, नक्साल	१५०
	मधुरा व योग रत्न शाक्य	मालपुवा व च्या	४०००	२७	पञ्चमाया	१००
१९	सुर्यमाया	चाउचाउ व च्या	४०००	२८	पुण्यमाया	१००
२०	ल्यासे अजि पुचः	क्वाती दयेकेत (र्यास व ज्याला)	१४००	२९	दानमाया	५००
२१	मयजु महर्जन, चक्रपथ	मालपुवा व च्या	४०००	३०	दिवंगत रुक्मणि	१०५
२२	इन्द्रलाल नकःमि	माल्पा, चना व च्या	६०००	३१	मैया शाक्य	२००
२३	इन्द्रमाया नकःमि, ढल्को	माल्पा, चना व च्या	६०००	३२	माणिक लक्ष्मी	२००
२४	नृदेवी तुलाधर, लाजिम्पाट	माल्पा, चना व च्या	६०००	३३	कृष्णदेवी मानन्धर	१००
२५	सुरज नकःमि, टेकु	माल्पा व च्या, चना	६०००	३४	सानु महर्जन	१००
२६	चम्पा पुचः	चाउचाउ, चना व च्या	६०००	३५	चामुना मानन्धर	१००
२७	पुण्हेरा पुचः	चाउचाउ व च्या	४०००	३६	बहिमान सिं	१००
२८	कृष्ण रविज्ञतया नामं दाता छोरी, लाजिम्पाट, चाउचाउ व च्या	४०००	३७	चन्द्रशोभा	२००	
२९	ताराशोभा तुलाधर, श्रीघः	च्या	१२००	३८	ना खाली	१००
३०	आशामाया महर्जन	चाउचाउ व च्या	४०००	३९	ना खाली	२००
३१	लक्ष्मी कुमारी पुचः	माल्पा व च्या	४०००	४०	तिर्प महर्जन	५००
३२	पूण्डिवी पुचः	माल्पा व च्या	४०००	४१	जम्मा (ख)	७८५५
१	रत्ना मानन्धर	माल्पा, चना व च्या	६१११	४२	लुलदाई चित्रकार	३५०
२	रामेश्वर, तुल्सीकृष्ण मानन्धर	झिर दयेकेत (र्यास व ज्याला)	१५००	४३	सेकाजी महर्जन	५००
३	आशाया नामं प्राणमाया महर्जन चाउचाउ, चिपागु मालपुवा व चिया	४०००	४४	सुर्यमाया मुनिकार	१००	
४	मचाक्ष महर्जन, कालधारा	चाउचाउ, मालपुवा च्या	६०००	४५	हेरामाया महर्जन	१००
५	पुण्य बहादुर प्रजापतिया	चाउचाउ व च्या	४०००	४६	सुभद्रा	१०५
	नामं जगतमाया			४७	मचाक्ष महर्जन	१००
क्र.सं.	दातापिनिगु नां धलः		४७	कमला महर्जन	२००	
१	शीलशोभा तुलाधर			४८	जम्मा (ग)	१४५५
२	चन्द्रमाया मानन्धर, बदु			४९	जम्मा (क)	१२०७३६
३	अष्टमान महर्जन			५०	जम्मा (ख)	७८५५
४	सुगत तुलाधर			५१	जम्मा (ग)	१४५५
५	कमला श्रेष्ठ			५२	मुकुं आम्दानी (क), (ख) व (ग)	१३००४६
	जम्मा (क)			५३	मुकुं खर्च	७९६४०
क्र.सं.	दातापिनिगु नां धलः	हाप रु.	५४	गुलाया मुकुं लंगु धेवा	५६४०६	
६	ना खाली	२००		धम्मवती गुरुमाया ७६ दं व्यंगु वृदिया लसताय् २०६६		
७	भुवनेश्वरी श्रेष्ठ	५००		असार १८ दं निसे २५ गते तक ज्ञागु पश्चान पाठसंया		
८	मङ्गलदेवी डडोल	१०००		जलपानपाखे ल्यंगु मुकुं धेवा रु. ७८२/-		
९	लोचन देवी स्थापित	१००		उगु मुकुं ल्यंगु धेवा रु. ५९,१८८/-		
१०	दिलमाया तामाकार	५००		तका धर्मकीर्ति मिजं पुचः जलपान कोषय् जम्मा ज्ञागु व्यंगु लसतां कना च्यना।		
११	मोतीप्रसा	१००		प्रस्तुती: धनबहादुर नकःमि,		
१२	पुण्यशोभा, न्योखा	१५०		धर्मकीर्ति विहार मिजं पुचः नायो		
१३	बद्रि बहादुर व रत्नदेवी मानन्धर	२००				
१४	कमला तुलाधर, असं	२००				



धर्मकीर्ति

(बौद्ध मासिक)

THE DHARMAKIRTI

A Buddhist Monthly

2nd NOVEMBER 2009

प्रमाण - २० | जाह - ५ | संस्कृता मुल्य | लाइसेंस नं. २०३४



इस राजहस्त संप्रयोग (आकाश) मा उद्दृश्य चूदितवल प्रयोग
गर्न सक्षम भएका व्यापी योगीहरु गरि आकाश मार्गवाट
उड्ही भ्रमण गर्ने सक्षमता तर सर्वत्र मार (विभिन्न बधा
महसुनहरु) लाई पन्छाई बुदिसान् पणिडतहरु यस लोकवाट
पार (जास्त मरण चलनवाट भयता) यसैर जान्नन्।

पृथ्वीको रात्रि सुख भोग, स्वर्ग लोक पुग्ने भावय अथवा
सारा संसारको आधिपत्य भन्ना पनि उत्तम घन त चोतापति
फललाई प्राप्त गर्न सक्ने अवस्था नै हो।

जसले आप्ना पाप कर्म (आप्नो गलती कार्यहरूबाट भरसे
गरी जात्यालोचना गरी तत्परतात त्यस्तो गलती पारि
बढ्दोहन्त्याद्ये ग्रसिता पारित) पाप्य कर्म (आप्नो तत्परतात
तत्पराह दित सुख हुने कामी) गर्ने, त्यसले यो सोक्षमा
पापमाट बाहिर निस्तोलो विकल्पो चलन्नाले भी गैरि
कैलाखल।

धर्मकीर्ति एवं उत्तम
संस्कृता भाष्यका
प्रकाशन द्वारा

भिक्षुषी वीर्यवती

संस्कृत एवं तिब्बती

विशेष सदस्य

रु. १०००/-

वार्षिक

वा सो भन्दा बढी

यस अड्को

रु. ७५/-

रु. १०/-

आपनो शत्रु आफै हो

बुद्ध भन्नु हुन्छ मुर्खहरूले आफैलाई शत्रु बनाएर नराम्रो काम गर्दैन् । त्यही नराम्रो कर्मको कटुफल आफैले भोग्नु पर्दै ।

अर्को पल्ट बुद्ध फेरी भन्नुहुन्छ- त्यस्तो काम कहिल्यै नगर्नु जुन कामको फल भोग्नु पर्दा आँसु बहाई पश्चाताप गर्नु पर्ला । आपनो शत्रु आफै हो भन्ने कुरालाई धेरै जसोले नबुझ्न सक्छन् । भनिन्छ शत्रु त बाहिरका मानिस हुन् । हामी सुन्छौ ठूल ठूला राष्ट्रपति प्रधान मंत्रीहरू जेलमा परी दुःख भोगिरहेका छन् । उनीहरूले जोशमा होश गुमाएर महत्वाकांक्षी भइ गल्ती गर्दैन् । उनीहरू अशिक्षित मूर्खत अवश्य पनि होइनन् । विद्वान नै हुन् । तर जोशमा होश गुम्दा आपनो शत्रु आफै बनी काम गर्नु पुग्छन् ।

बुद्धको विचार अनुसार यस संसारमा गल्ती नगर्ने मानिस पाउनु गाहो छ । यो ठूलो भूल होइन । तर बारम्बार गल्ती गर्नु भने ठूलो भूल हो । अज्ञानता वश र महत्वाकांक्षाले गर्दा मानिसले आफूलाई पनि अरूलाई अहित हुने काम गर्दैन् । अनि आपनो शत्रु आफै बन्ने पुग्छ ।

बुद्धको विचार अनुसार-आपनो शत्रु आफै बन्ने व्यक्तिले-अर्काको दोष, कमजोरी मात्र देख्छन् । आपनो गल्ती र कमजोरी देख्न सक्दैन । अहंकारको भूत, चडेको अवस्थामा आवेशमा आई विद्वान कहिलिएका भिक्षुहरू समेत भगडा गर्न पछिं पर्दैनन् । त्यसबेला बुद्धलाई पनि विर्सि दिन्छन् । पछि होश आउँदा गल्ती महसुस गरी बुद्ध समक्ष गई क्षमा मार्ग्छन् हामी अज्ञानी र घमण्डी भएकोले नराम्रो काम गर्न लाग्यौ, आपनो शत्रु आफै बन्यौ । तपाईंको उपदेश सम्भना गर्दू र अरूलाई पनि अर्तिको रूपमा भन्ने गछौ- त्यस्तो काम गर्नु हुन्न जुन

काम गर्दा पछि पछुताउनु पर्ला, तर हामी चाहिं बिहोशी भएर पछुताउनु पर्ने काम गर्न पुग्छौ । तपाईंको उपदेशलाई बिर्सि दिन्छौ । अनि आपनो शत्रु आफै हो भन्ने शिक्षा पनि बिर्सने गछौ ।

आपनो शत्रु अहंकार र क्रोध पनि हो । एक जना आक्रोसक ब्राह्मण बुद्धकहाँ गएर प्रश्न गरे “भो भेगवान कुन चीज नाश गर्न सके सुख प्राप्त हुन्छ र पीर हुँदैन ? बुद्धको उत्तर यियो क्रोध नाश गर्न सके मात्र सुख प्राप्त हुन्छ र पीर हुँदैन ।”

एक दिन एकजना सज्जन व्यक्ति बुद्ध समक्ष प्रश्न गर्दै- “शिक्षा पढेको विद्वान व्यक्तिलाई खिथा लगाउने चीज कुन हो ?

बुद्ध भन्नुहुन्छ- क्रोध जागदा र अहंकारी हुँदा जति विद्वान व्यक्ति भएता पनि उसको विद्वत्तामा खिया लाग्छन् र उसको पतन हुन्छ । विद्वान व्यक्तिका लागि उसको प्रमुख शत्रु क्रोध र अहंकार नै हो । किनकि क्रोधले गर्दा विद्वानले हासिल गरेको विद्याको कुनै महत्व नै रहैन उसको मूल्य पनि हुँदैन । सर्वनाश हुन्छ ।

बुद्धको विचार अनुसार आपनो मूर्खतालाई चिन्न सक्ने मानिस नै विद्वान पण्डित कहलाइन्छ । मूर्ख भइकन पनि विद्वान व्यक्तिको बहाना गर्ने व्यक्तिलाई मूर्ख भनिन्छ । दारूले तिहुन तरकारीको स्वाद थाहा नपाए भै मूर्खजनले पनि जीवनभर विद्वान पण्डितको सत्संगत गरेता पनि धर्मको महत्व बुझ्न सक्दैन । जिब्रोले तिहुन तरकारीको स्वाद पाए भै विज्ञजनले क्षणभर भए पनि विद्वान पण्डितहरूको सत्संगत गरी धर्मको रस पान गर्न सक्छन् । त्यस्ता व्यक्ति आपनो शत्रु आफै नबनी आपनो मित्र आफै बनी भाग्यमानी हुन सक्छन् ।

विपश्यना के हो र किन ?

■ सत्यनारायण गोयन्का

विपश्यनालाई बुझो। यसलाई रामरी बुझेन भने सही अर्थमा विपश्यनी साधक हुन सबैदैन।

विपश्यना भनेको के हो ?

विपश्यना कुनै जादू होइन। विपश्यना कुनै सम्मोहिनी विच्छा होइन जसबाट अरू कसैले सम्मोहित गरेर हामी आफ्नो शुद्धि-बुद्धि हराएर बस्नु परोस्। विपश्यना कुनै मन्त्र विच्छा होइन जसबाट कोही साँप-विच्छे अथवा भूत-प्रेतलाई भै हामीलाई मन्त्र गरी राख्नु। विपश्यना कुनै अन्धभक्ति अथवा अन्ध भावावेश होइन जसको भाव उन्मादमा रूमल्लिएर रहने। विपश्यना कुनै भजन, कीर्तन, संगीत, नाच-गान होइन जसमा भाव फोहोर भएर त्यसमा अलिफरहने। विपश्यना कुनै ऋद्धि अथवा चमत्कार होइन जसको अलौकिकता हेरी आश्चर्य चकित भइरहने। विपश्यना शब्दहरूको कुनै इन्द्रजाल होइन जसबाट कसैको वाणीविलासमा आफ्नो बुद्धि-विलास गर्दैरहने। विपश्यना कुनै भेषभूषा होइन जुन लगाएर हामी धर्मवान भएको गुमान गर्न सकूँ। विपश्यना कुनै ग्रन्थ-पाठ होइन जुन पाठ गरेर वैतरणी पार गर्ने सपना सजाउन सकैँ। विपश्यना कुनै तानै ब्रह्म-देवता पनि होइन अथवा घमण्डी धर्म आचार्यको मिथ्या आश्वासन पनि होइन जस्ते दूधन लागेकोलाई सहारा दिएर बचाउँछ।

विपश्यना सत्यको उपासना हो। सत्य संग बाँच्ने अभ्यास हो। सत्य भनेको यथार्थ हो। यथार्थ यही क्षणको मात्र हुन्छ। वास्तविकता यसै क्षणको मात्र हुन्छ। अतः विपश्यना यसै क्षणमा जिउने अभ्यास हो। यो क्षण जहाँ भूतको कुनै कल्पना अथवा भविष्यको कुनै कल्पना हुन्दैन। यस क्षणमा जुन सत्य छ, जस्तो छ ठीक त्यसौ, त्यसको सही स्वभावलाई हेर्नु-बुझ्नु यही विपश्यना हो। विपश्यना सम्यक दर्शन हो। विपश्यना सम्यक ज्ञान हो।

जुन जस्तो छ ठीक त्यसौ हेरी-बुझी जुन आचरण हुन्छ, त्यही सही कल्याणकारी सम्यक आचरण हुन्छ। विपश्यना सम्यक आचरण हो।

विपश्यना पलायन होइन, जीवनबाट टाढा भाग्ने होइन, वास्तवमा जीवन अभिमुख भएर जिउने तरिका हो। विपश्यना खुल्ला हावामा, ठोस धरतीमा पाइला टेकेर हिँड्ने कला हो। विपश्यना बुद्धिद्वारा तर्क गर्ने विधि होइन यो शुद्ध शील धर्म 'जीवनमा उतार्ने विधि हो। विपश्यना आफू र अरूको मंगल गर्ने आचार सहिता हो। स्वयं आफू र अरूलाई सुख पूर्वक जिउन दिने कल्याणकारी जीवन पढाउति हो।

विपश्यना आत्म-निर्भरता हो। बैशाखी नलिङ्कन आफ्नो खुदामा उभिने माणल विच्छा हो। स्वावलम्बन बन्न सबैन सबैभन्दा उत्तम साधना हो। विपश्यना आत्मदर्शन, आत्म निरीक्षण, आत्म परीक्षण गर्ने विधि हो। आफू भित्रको मयल कति सफा भयो? कति बाँकी छ? कति निर्मल भयो? कति बाँकी छ? कति दुर्गुण

घट्यो? कति बाँकी छ? स्वयं आफ्नो लेखा-जोखा राख्ने जागरूकता नै विपश्यना हो। स्वयं रोगी, स्वयं चिकित्सक। अज्ञानबाट ज्ञान तिर, मैलोबाट निर्मल तिर, रोगबाट आरोग्य तिर, दुःखबाट दुःख विमुक्ति तिर बद्धने स्व-प्रयास नै विपश्यना हो। विपश्यना सही प्रयास हो, सही प्रयत्न हो। सम्यक अभ्यास हो, सम्यक व्यायाम हो।

विपश्यना आत्म-संवर हो। आफ्नो मन फोहोर नहोस् भनि संवर गर्नु हो। विपश्यना आत्म निर्जरा हो। आफ्नो मनको पुरानो मयल निकालेर फ्याँक्ने विधि हो। नयाँ मयल हुन नदिनु हामी आफै मोह-विमूढित भएर मन फोहर बनाउँछौ। अतः आफू संघे प्रयत्नपूर्वक सतत जागरूक रहेर फोहर बद्धन नदिनु विपश्यना हो। पुरानो मयल अरू कसैले होइन हामीले नजानेर बढाएको हो। यसलाई सफा गर्ने जिम्मेदारी हामी आफैको हो। अरू कसैको होइन। त्यसैले आफ्नो पुरानो मयल आफैले उतार्दै रहनु नै विपश्यना हो। धैर्य पूर्वक प्रयत्न गरेर थोरै-थोरै मयल उतार्दै रह्यो भने एकदिन पूर्ण निर्मलता प्राप्त हुनेछ। मन निर्मल भयो भने सद्गुणले भरिनेछ, दूषित मनले हुने सबै शारीरिक रोग, सबै दुःख स्वतः विनाश हुई जान्छ। विपश्यना आरोग्य बनाउने औषधी हो, चित्तलाई विशुद्ध गर्ने धर्म-गंगा हो, दुःख निरोध-गमिनी प्रतिपदा हो, मुक्तिदायिनी धर्म विधि हो।

विपश्यना शील-समाधिमा स्थित रहेर अन्तर प्रज्ञा जगाउने पावन अभ्यास हो। विस्तारै-विस्तारै प्रज्ञा पुष्ट गर्ने सत्प्रयास हो। स्थितप्रज्ञ हुने शुभ-अभ्यास हो। प्रज्ञा भनेको प्रत्येक उत्पन्न स्थितिलाई विभिन्न प्रकारले जान्नु हो।

अनुकूल अथवा प्रतिकूल परिस्थितिको सामना हुने बित्तिकै ठीक के हो थाहानपाईकन तुरुन्त अन्ध प्रतिक्रिया गर्नु दुष्प्रज्ञता हो। यही मानसिक क्षोभ हो, उत्तेजना हो, विकृति हो, असंतुलन हो, अशान्ति हो, त्यसैले दुःख हो। तर यस्तो हरेक अवस्थालाई विवेकपूर्वक देखेर-बुझेर आफ्नो मनलाई समतामा राख्नु प्रज्ञा हो। आकुल-व्याकुल परिस्थितिमा पनि चित्तलाई संतुलित बनाई सामना गर्नु धर्माचारण हो, मंगल आचरण हो। यही विपश्यना हो। उत्पन्न स्थितिलाई हटाउने चेष्टा गर्नुको बदला आफूलाई सन्तुलित राखेर, जुन गर्नु पर्ने हो त्यो काम शान्तिपूर्वक गर्नु यही सम्यक जीवन व्यवहार हो। यही विपश्यना हो। अरूलाई बदल्नुको सत्ता आफूलाई बदल्नु नै शुद्ध चित्तको व्यवहार कौशलता हो। यही विपश्यना हो। विपश्यना आत्म संयम हो, आत्म-सन्तुलन हो।

विपश्यना आत्म-शुद्धि हो, आत्म विमुक्ति हो। विकार विमुक्त शुद्ध चित्तमा मैत्री र करुणाको अजस्र भरना भरिरहन्छ। यही नै मानव जीवनको चरम उपलब्धि हो। यही विपश्यना साधनाको चरम परिणति हो।

विपश्यना कठिन छ, तर असम्भव होइन। केवल एक वा अधिक प्रिविरमा बस्दैमा हुने होइन। यो त जीवनभर गर्नु पर्ने अभ्यास हो। विपश्यनाको जीवन जिउदे रहनु पर्दै।

त्यसैले अत्यन्त उत्साहका साथ विपश्यनाको यस मंगल मार्गमा अगाडि बढौदै रहनु पर्दै। लड्यो भने फेरि उठेर भ्रूलो लागेको लुगा टक्टक्याउदै अगाडि बढौदै पर्दै। लड्नु अर्को कदम ढूटा पूर्वक चल्नको लागि हो र हरेक ठक्कर खानु लक्ष्यसम्म पुग्न नर्याँ उर्मग र नर्याँ उत्साह पाउनका लागि हो। त्यसैले कही कै अल्फेर नरहनु अगाडि बढौदै जानुपर्दै। एक-एक पाईला गाँदे अगाडि बढौदै जानुपर्दै। यही मंगल हुनेछ।

संसारमा जतातै अशान्ति नै अशान्ति छ। शान्तिपूर्वक बाँच्न सिद्धी भने नै राग्नो जीवन जिउन सबैदौ। सही धर्म जीवन जिउने कला हो, जसको महत्त्वे हामी स्वयं आफू र अस्लाई पनि सुख-शान्तिपूर्वक जीवन जिउन दिन्दौ। शुद्ध धर्मले यही सिकाउँदै। त्यसैले शुद्ध धर्म सार्वजनीन, सार्वकालिक र सार्वभौमिक हुन्दै। धर्मले कसरी शान्ति दिन्दै?

पहिला यो थाहा पाँझ कि अशान्ति र बेचैनी कसरी हुन्दै? राग्नी सोचेर हेच्यो भने थाहा हुन्दै कि जब जब हाग्नो मन विकारले भरिन्दै तब अशान्त हुन्दै। आहे त्यो लोभ होस्, भय होस्, ईर्ष्या होस्, अथवा अरू कुनै, त्यसमा ढुबेर हामी आफ्नो सन्तुलन हराउँदौ। अब यी कोध, ईर्ष्या, भय इत्यादि आउन नदिने के उपाय छ अथवा आए पनि कसरी हामी अशान्त नभई रहन सबैदौ?

यी विकारहरू मनमा किन आउँदैन्? अधिकांशतः यी आफूलाई मन नपर्ने घटनाको कारणले आउँदैन्। के अब आफूलाई मन नपर्ने कुनै घटना हुनबाट रोकन सबैदौ त? कुनै प्रतिकुल परिस्थिति हुँदै नहोउन्, यो कसैको लागि पनि सम्भव हुँदैन। जीवनमा प्रिय-अप्रिय दुवै प्रकारका परिस्थितिहरू आईरहन्दैन्। त्यसैले हामीले यस्तो प्रयास गर्नुपर्दै कि विषम परिस्थिति भईहाल्यो भने पनि मन शान्त र सन्तुलित राख्न सिक्नुपन्यो। बाटोमा कँडा-दुङ्गा आदि त हुन्दै नै। यसबाट बच्नका लागि हामी जुत्ता लगाएर हिँडनु पन्यो। धाम-पानी त पर्दै नै, त्यसबाट बच्नको लागि हामी छाता ओढेर हिँडनु पन्यो। अर्थात् प्रतिकुल परिस्थिति भए ता पनि हामी आफ्नो सुरक्षा आफै गर्न सिक्नु पन्यो।

आफ्नो सुरक्षा तब हुन्दै जब कसैले गाली दिएपनि, अपमान गरेपनि त्यसबाट प्रभावित नभई निर्विकार भई रहन सबैदौ। यहाँ एउटा कुरा सोच्नु पर्दै कि यदि कोही व्यक्तिले आफूलाई अयोग्य व्यवहार गर्यो भने उसको दोषको कारण ममा किन विकार जाग्न्दै? यसको कारण ममा अर्थात् मेरो अचेतन चित्तमा रहेको, अहंकार, आसक्ति, राग, द्वेष, मोह आदिको गाँठो हुन् जसमा ती घटनाको आघात लाग्ने वित्तिकै कोध, द्वेष आदि उभेर आउँदै। त्यसैले जुन व्यक्तिको अन्तरमन परम शुद्ध छ उत्सलाई यी घटनाहरूले कुनै विकार वा अशान्ति जगाउदैन्।

परन्तु जबसम्म अन्तरमन परम शुद्ध हुँदैन तबसम्म के

गर्न सक्छ त? मनमा पूर्व संचित संस्कारको फोहोर त छैदै छन् यसको कारण कुनै अप्रिय घटनासंग सम्पर्क हुने वित्तिकै नर्याँ विकार बल्केर आउँदै। यस्तो अवस्थामा के गने त?

एउटा उपाय यस्तो हुन सक्छ कि जब मनमा कुनै विकार जाग्न्दै तब मनलाई अर्को तिर लगाउने जस्तो कुनै चिन्तनमा लगाउने अथवा कुनै काममा लगाउने। जुन बस्तुस्थिति छ त्यसबाट अलग रहेन। तर यो सही उपाय होइन। हामीले जसलाई अर्को काममा लगाएको हो त्यो त चित्तको माथिल्लो भाग मात्र हो। भित्रको अचेतन, अर्धचेतन मन त त्यसै प्रकारले क्षोभले ग्रस्त भईरहन्दै र भित्र भित्र गाँठो बाँधिरहन्दै। भविष्यमा जब गाँठो उभेर भायि चेतन मनसम्म आईपुग्न्दै तब अधिक अशान्ति र बेचैनी उत्पन्न गर्दैछ। अतः घटनाबाट टाढा भाग्नु समस्याको समाधान होइन। रोगको सही उपचार होइन।

यस समस्याको समाधानको खोजी आजभन्दा २५०० वर्ष पहिले भगवान गौतम बुद्धले गर्नु भएको थिए र मानिसहरूको कल्याणको लागि सर्वसुलभ बनाउनु भयो। उहाँले आफ्नो अनुशूतिको आधारमा थाहापाउनु भयो कि यस्तो अवस्थामा समस्याबाट टाढा भाग्नुको सङ्ग बस्तुस्थितिको सामना गर्नुपर्दै। कुनै पनि घटनाको कारण जुन विकार जाग्न्दै त्यसलाई यथावत हेर्नुपर्दै। रिस उठेको छ भने जस्तो छ त्यसलाई त्यसै हेर्नुपर्दै। हेर्दै रहनुपर्दै। यसबाट कोध शान्त हुँदै जान्दै। यस्तै प्रकारले जुन विकार जाग्न्दै त्यसलाई यथाभूत हेर्न थाल्यो भने त्यसको शक्ति कीण हुँदै जान्दै। तर यहाँ समस्या यो छ कि जुन समय विकार जाग्न्दै त्यस समय हामीलाई होस् नै हुँदैन। कोध आएको समयमा यही थाहापाउदैन कि कोध आयो। कोध शान्त भएपनि थाहा पाउँदै। त्यसबेला सम्म त कसैलाई गली दिएर वा मार-पीटको घटना भईसकेको हुन्दै। फेरि यी नै घटनालाई सम्भेर पश्चाताप दुःख तर पछि यस्तै घटना घटयो भने फेरि त्यसै प्रतिक्रिया गरिन्दै। साँचै भने हो भने कोध आउँदा हामीलाई होश नै हुँदैन। पछि होश आएर पश्चाताप गरि पनि केही फाईदा हुँदै। चोर आउँदा सुतिरहने उस्ले चोरेर लगेपछि हतार-हतार ताला लगाएर के फाईदा? टोकेर भागे पछि साँपले बनाएको रेखालाई हिर्काएर के फाईदा? त विकार जाग्ना होश कस्ले दिलाउँदै त? के हरेक व्यक्तिले आफ्नो साथमा एक जना सहायक राख्नु सम्भव होला? यो त असम्भव नै हुन्दै। मानौ कसैले यस्तो सहायक राखी हाल्यो र कोध आउँदा सहायकले सचेत पनि गयो कि हजुर तपाईलाई कोध आएको छ, तपाईं कोधलाई हेर्नुहोस्। त यस बिना रूपको कोधलाई कसरी हेर्ने? जब कोध हेर्ने प्रयास गर्दौ तब कोध आउनुको कारणलाई बार-बार सम्भेर आगोमा छ्यू थपेको भई हुन्दै। यस्तो चिन्तन, यस्तो विचारबाट कसरी छुटकारा पाउने? भनि यसलाई त उत्साहित गरेको भई हुन्दै। यस आलम्बनबाट छुटकारा पाएर यस अमूर्त विकारलाई साक्षीभावले कसरी हेर्ने?

अतः यहाँ हाम्रो दुईवटा समस्या रह्यो। एउटा त हामीमा

विकार जाग्ने वित्तिकै कसरी सचेत हुने ? र अर्को सचेत भइहाल्यो भने पनि त्यस अमूर्त विकारलाई साक्षीभावले कसरी निरीक्षण गर्ने ? त्यस महापुरुषले प्रकृतिको यस सत्यलाई गहराईसम्म खोजेर हेरे र थाहापाएँ कि कुनै कारणबाट जब मनमा विकार जाए तब एक त स्वासको गतिमा अस्वाभाविकता आउँदै र अर्को शरीरको अंग-प्रत्यंगमा सूक्ष्म प्रकारको जीवरासायनिक प्रतिक्रिया हुनथाउँ। यदि यी दुवैलाई हेर्ने अभ्यास गच्छौ भने आफ्नो मनको विकारलाई हेर्ने काम हुन जान्छ र विकार स्वतः क्षीण हुई हुई निगल हुन थाल्दै। स्वासलाई हेर्ने अभ्यासलाई आनापान सति भनिन्छ भने शरीरमा हुने जीव-रासायनिक प्रतिक्रियालाई साक्षीभावले हेर्ने अभ्यासलाई विपश्यना भनिन्छ। यी दुवै एक आपसमा गहिरो सम्बन्ध राखदै। यी दुवैको राप्ने अभ्यास गच्छौ भने कुनै पनि कारणबाट यदि मनमा विकार उठ्यो भने पहिलो काम यही हुन्छ कि स्वासको बदलेको गतिले र शरीरमा उत्पन्न हुने कुनै प्रकारको जीव-रासायनिक प्रतिक्रियाले हामीलाई सचेत गर्दछ कि वित्तधारामा कुनै विकार जागेको छ। स्वास अथवा शरीरमा हुने यस सम्बद्धनालाई हेर्ने थाल्यौ भने स्वभावतः त्यस समयमा उत्पन्न भएको विकारको उपशमन, उन्मूलन हुन थाल्दै। जब हामीले लिएको स्वास र छोडेको स्वासलाई साक्षीभावले हेर्ने काम गच्छौ अथवा शरीरमा झईरहेको जीव-रासायनिक या विच्छुत-चुम्बकीय प्रतिक्रियालाई साक्षीभावले हेर्दछौ तब त्यस समय विकार उत्पन्न गर्ने आलम्बन संगको सम्पर्क छुटदछ। यस्तो हुन् वस्तुस्थितिबाट टाढा भाग्नु होइन। किनकि अन्तरमनमा जुन विकारले हलनचलन गरेको छ त्यस सत्यको सामना गर्दैरहेको छ। निरन्तर अभ्यासबाट आफूले आफूलाई हेर्न यो कला जति पोष्ट हुन्छ त्यति नै आफ्नो स्वभावको एउटा अंग बन्दछ र विस्तारै यस्तो स्थिति पनि आउने छ कि विकार उत्पन्न नै हुँदैन अथवा विकार जाग्यो भने पनि धेरै समयसम्म प्रतिक्रिया गरेर रहन पाउदैन। केही समयसम्म रह्यो भने पनि चडाबामा कुँडेको रेखा भै गहिरो संस्कार बन्न पाउदैन। पानी वा बालुवामा तानेको धर्को भै हल्का संस्कार बन्दछ, जसबाट छिटो नै छुटकारा पाउँदै।

संस्कार जति गहिरो हुन्छ त्यति नै दुःखदायी र गाँठो बाँध्ने हुन्छ। जति बलपूर्वक र जति बढि समय सम्म विकारको प्रक्रिया चलिरह्यो, अन्तरमनमा त्यसको प्रभाव पनि त्यति नै गहिरो हुन्छ। त्यसैले हामी काम विकार जाग्ने वित्तिकै त्यसलाई साक्षीभावले हेरेर त्यसको शक्तिलाई क्षीण बनाउनु पर्दै ता कि लामो समयसम्म चलेर गहिरो संस्कार बन्न पाओस्। आपो लाग्ने वित्तिकै पानी छर्कनु पर्दै। कतै यस्तो नहोस् कि पानीको सट्टा पेट्रोल छर्केर भन बल दिओस्। उत्पन्न भएको विकारलाई सचेत पूर्वक तत्क्षण हेर्नु त्यस विकारको आगोमा पानी छर्नु हो र जुन आलम्बनलाई लिएर विकार जागेको हो बार-बार त्यसलाई सम्भिन्न त्यसको चिन्तना गर्नु त्यसमा पेट्रोल छर्नु हो। आफ्नो अपमान भएको अप्रिय घटनालाई सम्भिरहँदा देषको रेखा अधिक

गहिरो तानेको भै हुन्छ। यसबाट बाहिर निकलनु गाहो हुन्छ।

प्रकृतिको कानुनलाई ऋत भनिन्छ। हामी त्यसलाई धर्म भन्दौ। यो प्रकृतिको नियम हो कि हामो मनमा जब विकार जाए, तब हामी अशान्त हुन्दौ र जब विकार बाट छुटकारा पाउँदौ तब अशान्तिबाट छुटकारा पाउँदौ। सुख-शान्ति महसूस गच्छौ। प्रकृतिको यस नियमलाई थाहापाएर विकारबाट छुटकारा पाउने कुनै तरिका कोही महापुरुषले धर्मको रूपमा दुःखी व्यक्तिहरूलाई दिएको छ। तर त्यस धर्मलाई अपनाउनुको बदलामा त्यसलाई बाद-विवादको विषय बनाएर सिद्धान्तको लडाईमा पछौं र दार्शनिक बुद्धिविलासबाट परस्परमा विद्रोह बढाएर आफ्नो हानि गच्छौ। विपश्यना आफ्नो अनुभवको स्तरमा निरीक्षण गर्दै यथावत सत्यलाई थाहापाउनु हो। जन्म-जन्म देखी मनमा संस्कार, विकारहरूको जुन पत्र छाएको छ, त्यसबाट छुटकारा पाउनका लागि अभ्यासको अति आवश्यक छ। केवल दश दिनको शिविर लिएर पनि पुर्वैन। निरन्तर अभ्यासको आवश्यकता पर्दछ। दश दिनमा त भविष्यमा अभ्यास गर्नको लागि एउटा विधि सिक्कदछ। अभ्यास त पूरा जीवन गर्नुपर्दै। जति वढी अभ्यास गच्छौ त्यति धर्म जीवनमा आउँदै। जीवन जिउने कला पोष्ट हुन्छ। आत्म सजगता बढ्यो भने आचरण सुधिन्छ, चित्त निर्मल, निर्बिकार हुन्छ। यस्तो चित्तमा मैत्री, करुणा, मुदिता र समताको सद्गुण स्वभावतः भर्दछ। साधक आफू त सुखी हुन्छ नै समाजको लागि पनि सुख-शान्तिको कारण बन्दछ।

सौभाग्यले यस विधिलाई सिक्ने अवसर मलाई प्राप्त भयो। शारीरिक रोगको साथ-साथै मानसिक विकार र आशक्ति पूर्ण तनावबाट छुटकारा पाउने मार्ग पाएँ। विकारबाट ग्रसीत भएर म कति दुःखी हुन्न्यै। यी विकारबाट मुक्त भएर सुखलाभी हुन सकें। त्यसैले अधिक भन्दा अधिक मानिसहरू आ-आफ्नो विकारबाट मुक्त हुन सिकुन दुःख मुक्त भएर सुख लाभी हुन सक्नु।

मलाई सम्भना छ जब म विकारबाट ग्रसित हुन्न्यै तब आफ्नो दुःख आफूमा मात्र सीमित नराखी अरूलाई पनि दुःखी बनाउँन्न्यै। त्यस समय अरूलाई बाँध्ने म संग दुःख मात्रै थियो। अब यस कल्याणकारी विधिबाट जति-जति विकार विमुक्त हुँदै गएँ, सुख शान्ति प्राप्त भयो, मनलाग्न्ध ती सबै मानिसहरूलाई बाँडौ। यसरी बाँडादा सुख शान्ति पनि सम्बर्धन हुँदै जान्छ। मन प्रसन्न हुन्छ। यस दश दिनको शिविरमा मानिसहरू आफ्नो निन्याउरो मुहार लिएर आउँदैन र शिविर समाप्ति पछि हैसिलो चेहरा लिएर जान्छन् तब मेरो मन सुख-सन्तोषले भर्दछ। अधिक भन्दा अधिक व्यक्ति यस मंगलकारी विधिबाट लाभ लिएर सुखलाभी होउन्, अधिक भन्दा अधिक मानिसहरूको भलो होस्, कल्याण होस, मंगल होस्। यही धर्मकामना छ।

आत्मार्थ, स. ना. गो

(साधार- कुद वर्ष २५५९, फागुन २०६४, वर्ष २४, अङ्ग ११)

बुद्धशासनको इतिहास-१३

■ भिक्षु अमृतानन्द

यी अठार निकायको निकायको विषयमा वसुमित्र स्थविर (ई. १००) को “निकायावलम्बन शास्त्रमा” यस्तो भनेको छ :-

महासाधिकको तर्फबाट भेद भएको आठ निकाय यस्तो छ -

- (१) एक व्याहारिक (२) लोकोत्तरवादी (३) कौकुटिक (४) बहुश्रुतिय (५) प्रज्ञप्तिवादी (६) चैत्यशैल (७) अपर शैल (८) उत्तर शैल ।

स्थविरवाद तर्फबाट भेद भएर निस्केको एघार निकाय यस प्रकार छन् -

- (१) सर्वास्तिवादी (२) उत्तरिय अर्थात् संक्रान्तिवादी (३) विभूष्यवादी (४) हेतुवादी (५) वात्सीपुत्रीय (६) धर्मोत्तरिय (७) भद्रवानीय (८) सम्मितीय (९) महिंसासक (१०) धर्मगुप्तिक (११) काश्यपीय अर्थात् सधर्म वर्षक^{३४} ।

ल्हासामा ई. १२९०-१३६४ को बीचमा भएको युडोन् रिम्पोछे स्थवीरले रचना गरी राखेको “भिक्षु वर्षाग्रपुच्छा” भन्ने ग्रन्थको अनुसार अठार निकाय यस प्रकारको छ -

महासाधिक निकायको शाखा:-

- (१) पूर्वशैल (२) अपरशैल (३) हेमवत (४) लोकोत्तरवादी (५) प्रज्ञप्तिवादी ।

सर्वास्ति निकायको शाखा -

- (१) मूल सर्वास्तिवादी (२) काश्यपीय (३) महिंसासक (४) धर्मगुप्त (५) बहुश्रुतिय (६) ताग्रसाटीय (७) विभूष्यवादी ।

सम्मितीय महानिकायको शाखा -

- (१) कौन कुल्लुक (२) आवन्तिक (३) वात्सीपुत्रीय ।

^{३४} भारतीय बौद्धाचार्य पृ. ४० । * भारतीय बौद्धाचार्य पृ. २०६ ।

भद्रसेनो, कोरण्डवण्णो, मंकुरो, सब्बञ्जहो, जलिको, उभयको, सञ्जयो, कोरञ्जो नन्दिवद्धन्तो तथा पञ्चको यति कालाशोक राजाका छोराहरू । - सारत्थ दीपनी, पृ. १३४

* नौ नन्दवंशी राजाहरू - उग्रसेननन्दो, पण्डकनन्दो, पण्डगतिनन्दो, भूतपालनन्दो, रङ्गपालनन्दो, गोविसाननन्दो, सविन्द्रकनन्दो, किवट्क नन्दो, तथा धननन्दो । - सारत्थदीपनी, पृ. १३४

^{३५} समन्त पासांदिका-पृ. २४, महावंश-पृ. ५१९, सारत्थदीपनी-पृ. १०३-

○ सारत्थदीपनी, पृ. १०७

□ सारत्थदीपनी, पृ. १२९

स्थविरिय महानिकायको शाखा :-

- (१) महाविहारवासी (२) अभयगिरिवासी (३) जेवलवासी । *

तृतीय संगीत

राजावली

कालाशोक राजाले अट्टाइस (२८) वर्षसम्म राज्य चलाई सकेपछि उनका दसजना छोराहरूले^{३५} २२ वर्षसम्म राज्य गरे । त्यसपछि नौजना^{३६} नन्द राजाहरूले क्रमशः २२ वर्ष राज्य गरे । त्यसबेला मगध देशका नन्दवंशीय राजाहरूको शक्ति क्रमशः हीन हुँदै गयो । पञ्जाब तर्फ ग्रीक जाति अलेक्जेण्डरले पेट्न्डै गयो । यही मौकामा मौर्यराज्य स्थापक शाक्यवंशीय चन्द्रगुप्त राजाले चाणक्य ब्राह्मणको उपदेश मुताविक नन्दवंशका अन्तिम राजा धननन्दलाई मारेर मगधराज्य लियो । पछि ग्रीक शक्ति सबै म्हासेर पठाइ दिए । वैदेशिक शावलाई इन्दूतर्फ धर्पाई ल्याति प्राप्त गरेर चौतिस (३४) वर्षसम्म चन्द्रगुप्त राजाले राज्य चलायो । राजा स्वर्गवास भएपछि उहाँको छोरा विन्दुसार राजालाई राज्य प्राप्त भयो । यो राजाले अट्टाइस (२८) वर्षसम्म राज्य गन्यो ।

विन्दुसारको छोराहरू

विन्दुसार राजाका एकसय (१०१) छोराहरू थिए^{३७} ।

यिनीहरू मध्ये अशोककुमार र तिष्यकुमार दुवै एउटै आमाका छोराहरू । अरू ९९ राजकुमारहरू सबै विभिन्न आमाहरूबाट पाएका छोराहरू थिए । यिनीहरू मध्ये अशोककुमार जेठो थियो । अशोककी आमा मौर्यवंशकी धर्मदेवी नामकी महारानी थिइन् । राजधानी पाटलिपुत्र अर्थात् वर्तमान पट्टना थियो ।

क्रमशः

केही बौद्ध विश्वासहरू...१३

निर्वाण

निर्वाण परम सुख हो । यो अनन्त सुखको लौकिक प्रन्दा अलगगाई अवस्था हो । इन्द्रियहरूको बसमा प्रमादी भएर निर्वाण सुखलाई अनुभव गर्न सकिदैन । बरू तिनीहरूलाई शान्त पारेर मात्र सकिन्छ ।

बुद्ध धर्मको अन्तिम लक्ष निर्वाण हो तर निर्वाण भनेको के हो ? निर्वाण वास्तविक रूपमा के हो भन्ने जान्न सजिलो छैन—बरू निर्वाण के होइन भनेर जान्न सजिलो छ ।

निर्वाण केही पनि नभएको वा निर्मूल होइन । के बुद्धले “केही पनि नभएको” को लागि आफ्नो परिवार र राज्य त्याग गर्नु भएको थियो र ४५ वर्ष सम्म उपदेश दिनु भएको थियो ?

निर्वाण स्वर्ग होइन । बुद्धको धेरै शताब्दी पछि केही बौद्ध निकायहरूसे (समूहहरूले) निर्वाणलाई स्वर्णको रूपमा वर्णन गर्न थाले । निर्वाणलाई स्वर्णिय भूमि तुल्य गर्नुमा उनीहरूको उद्देश्य कम बुद्ध भएकाहरूलाई चित्त बुझाउनु र उनीहरूलाई आफ्नो निकाय तर्फ आकर्षित गर्नु नै थियो । निर्वाणको लागि प्रयास गर्नुको मतलब एउटा रमाइलो ठाउँ जहाँ सबै राम्रा क्लन् र जहाँ सबै अनन्त सुख को आशा गर्नु भन्ने देखियो । यो एउटा ज्यादै राम्रो दन्त्यकथा हुन सक्छ तर बुद्धले अनुभव गर्नु भएको निर्वाण यो होइन । ब्राह्मण धर्मले देखाएको भस्तो स्वर्गको बुद्धले खण्डन गर्नु भएन । तर बुद्धलाई यो कुराको ज्ञान थियो कि स्वर्ग पनि संसार भित्रै छन् । बुद्धले यो कुरा बुझेको थियो कि निर्वाण तर्फको बाटोले संसार भन्दा बाहिर सम्म पुन्याउँदछ ।

यदि निर्वाण कुनै स्थान होइन भने निर्वाण कहाँ छ त ? जसरी आगोको अस्तित्व रहेको हुन्दछ त्यसे गरी निर्वाणको अस्तित्व पनि रहेको छ । तथापि आगो वा निर्वाणलाई राख्ने कुनै स्थान छैन तर जब तिमीले काठका टुक्राहरू र रगड्ही... तर... धिशण र ताप आगो बल्नको लागि उपयुक्त अवस्थाहरू हुन । त्यसरी नै जब मान्देको मनको अवस्था त्यस्तो हुन्दै कि ऊ ब्लेशबाट मुक्त हुन्दै तब निर्वाण सुख प्राप्त हुँदछ ।

तपाईंले निर्वाणको अनुभव गर्ने पर्दै । तपाईंले आँपको

■ ले. के श्रीधरमानन्द, अनु वरदेश मानन्धर स्वाद थाहा पाउनको लागि एउटा आँप चाल्नु पर्दछ । जब सम्म तपाईंले यस परम अवस्थाको अनुभव गर्नु हुन, तब सम्म तपाईं यो वास्तवमा कस्तो छ भनेर कल्पना मात्रै गर्न सक्नु हुन्छ । तिनका लागि जसले सिद्धान्तमा जोड दिन्छ, उनीहरूका लागि ग्रन्थहरूले केही महत गर्न सक्छ । ग्रन्थहरूका अनुसार निर्वाण कुनै मिश्रण नभएको सुखको एउटा लोकेतर अवस्था हो । तर यो सम्झनुस कि निर्वाण सुख इन्द्रियहरूद्वारा अनुभव गर्न सकिदैन ।

एकपल्ट सारीपुत्र महास्थवीरले अर्को एक भिक्षुलाई भन्नु भयो—मित्र हो, निर्वाण सुखकर छ । त्यस भिक्षुले प्रश्न गरे — तर थेर सारीपुत्र, यदि त्यहाँ कुनै सम्बेदना नै छैन भने यो कस्तो सुख हो । सारीपुत्रले भन्नुभयो — यो मात्र सुख हो, त्यसमा कुनै सम्बेदना छैन । सारीपुत्रको जवाफ बुद्धको यो शब्दहरूले पुष्टि गर्दछ —जति पनि अनुभव गरिन्छ, विदित हुन्दैन ती सबै दुःख हुन् ।

तर निर्वाण आफै ब्याख्या गर्न र परीभाषा दिन नसकिने छ । जसरी अन्धकारलाई यसको उल्टो प्रकाशबाट मात्रै, निश्चलता, यसको उल्टो चलता (चली रहने) बाट मात्रै बुझाउन सकिन्छ । त्यसरी नै निर्वाण पनि यसको उल्टोबाट मात्रै वर्णन गर्न सकिन्छ । सबै दुःखहरूका पूर्ण निर्मूल । जसरी प्रकाश नहुने समयमा अन्धकार हुन्दै, जसरी चली नरहने अवस्थामा निश्चलता हुन्दै, त्यसरी नै निर्वाण सबै ठाउँमा छ जहाँ दुख, परिवर्तन र अशुद्धता हुँदैन् ।

चिलाउने खेटेरा आइहको विरामीलाई उसको घाउमा चिलाउँदा चिलाउँदा अस्थायी मुक्ति पाउँदै जुन एक प्रकारको सुख नै हो । तर छिईनै न नक्ले गर्दा घाउ फेरि फोहर हुन्छ र उसको रोग लिभन्छ । रोगबाट पूर्ण छुटकारा पाउनुको आनन्द शायदै घाउमा चिलाउँदा पाएको क्षणिक आनन्द सँग दाँज्ञ सकिन्छ । त्यसरी नै काम इच्छाहरूको तृष्णाले अस्थायी सुख मात्र दिन्छ जसले यस संसारको जीवन लम्ब्याउँदछ । सांसारिक रोगको निर्मूल—निर्वाण हो । जन्म, जरा, ब्याधी, मरण, शोक, सन्ताप र असन्तुष्टीका दुःखहरूका कारण भएका तृष्णाको अन्त्य नै निर्वाण हो । निर्वाणमय छुटकाराको आनन्दलाई अस्थायी सुख सहितको सांसारिक सुख सँग सायदै दाँज्ञ सकिन्छ ।

क्रमशः

लाटोकोसेरो

लाटोकोसेरो र कौवाको झगडा



पृथ्वीमा सृष्टिपछि मानिसहरू घाम, पानी र हुरी बतासबाट बच्न ओडार बस्न थाले । कन्दमुल खाएर जीवन निर्वाह गर्ये । त्यसपछि खेतीपाती गर्न थाले । उनीहरूले आफ्नो जातिको रक्षा गर्न एकै ठाउँमा भेला भएर एकजना सुयोग्यलाई राजा बनाए । राजा सबै गुणले सम्पन्न हुन्थ्यो । शोभायमान र सुन्दर बलवान् हुन्थ्यो । जंगलमा बस्ने सबै जनावरहरूले पनि सिंहलाई राजा चुने । समुद्रमा बस्नेहरूले आनन्द नामका माछलाई राजा बनाए ।

पंचीहरूले पनि हिमालय प्रदेशमा भेला भएर यौटा ढूलो ढुङ्गाको चप्लेटीमा बसेर सल्लाह गरे । मानिसहरूले आफ्ना लागि राजा बनाइसके । पानीमां बस्ने जलचरहरूले समेत राजा चुनिसके । हाम्रो राजा छैन । अराजक अवस्थामा बस्न उचित छैन । हामी पनि एकजनलाई राजा बनाओ । राजा बनाउनु बैसै हुन्छ ।

धेरै जसोले लाटोकोसेरोलाई पंचीहरूको राजा बनाउने कुरामा सहमति जनाए ।

कसैको केही भन्नु छ कि भनी सभामा अन्तिम निर्णय लिनु अघि यौटा पंची उभिएर तीन पटक घोषणा गर्न लागे । दुई पटक घोषणा भइसकेपछि तेस्रोपटक घोषणा हुनुअघि यौटा काले कौवाले उठेर एकै छिन् पर्खने इसारा गच्यो ।

■ केदार शाक्य

लाटोकोसेरोलाई देखाउदै कौवाले भन्यो: हेर त यसको अनुहार ऐले राज्याभिषेकको समयमा नै यस्तो छ रिसाउँदा कस्तो होला ? ल है साथी हो विचार गर । उसले बाटुलो आँखा फुकालेर रिसाएर हामीलाई हैर्ने बिलामा तावामा तातिएको तिलको दानासरी जींहतही उद्धिनेछ । यस्तालाई राजा बनाउन मलाई त निको लागेन है । मलाई त ठीक लागेन है.....मलाई त ठीक लागेन है भन्दै कौवा काग काग गर्दै आकाशमा उड्यो ।

लाटोकोसेरो रिसले चुरहुदै तैलाई पञ्च नमारी कहाँ छाड्यु र भन्दै कौवाको पछिपछि लाग्यो । जाकाश पाताल लखेटै गयो । भीरपाखा, खोलानाला, नैदान, समुद्रसम्म लखेटै पछि लाग्यो । कौवा लाटोकोसेरोको अगाडि पर्नै सकेन त्यसबेलादेखि कौवा लुक्तै छिदै उड्ने गरे । त्यसबेला कौवा र लाटोकोसेरो यसरी आपसमा बैरी भए । बैरसाध्ने कार्यमा अहिलेसम्म पनि उनीहरू लागिरहेका छन् ।

कौवा र लाटोकोसेरो आपसमा लड्न थलेपछि अरू पंचीहरूले मिलेर सुनौलो हाँसलाई सर्वसम्मत राजा बनाए ।

कौवा र लाटोकोसेरोको बापबैरी साधन धेरै समयदेखि चलि आएको छ । यही कारण दिउँसो उज्ज्वलोमा कौवा लाटोकोसेरोमाथि हमला गर्यो । उसलाई मारेर खोन्थ्यो । लाटोकोसेरो चाहि सूर्यअस्त भएपछि राती बास बसेका कागलाई खोजी खोजी टाउको ठुँगै मार्ने गर्दथ्यो ।

यसरी कौवा र लाटोकोसेरोको युग्युग्येखिको झगडा अझै पनि शान्त भएको छैन । यो संसारमा प्रिय बोली वचनको सबैले कदर गर्दै । तर अरुलाई अप्रिय लाग्ने बोली वचन भएकालाई कसैले पनि रुचाउदैन । आफुलाई तीतो लाग्नेबोली वचन अरुलाई पनि तीतो नै लाग्छ । छुच्चो बोली वचन गर्नेले नराम्रो परिणाम पनि भोग्नु पर्ने रहेछ । मीठो बोली वचनले सबैको मन जित्न सकिन्दै । तर छुच्चो वचनले आफैलाई हानि गर्दैरहेछ ।

धर्मपद - २२६

■ रीता तुलाधर (बनिया) 'परियति सद्गम्म कोविद'



संसारमा बस्ने प्राणीहरू सबैको आ-आफ्नै स्वभाव हुन्छ । त्यसमध्ये कतिको जन्मनै त्यस्ता प्राणीमा हुन्छ जस्को स्वभाव एक अर्काको उन्नति भएको हेर्न नसक्ने खालको हुन्छ । लाटोकोसेरो र कौबाको बापबैरी साधन गर्ने होडले उनीहरू आफै बदनाम भएका छन् । त्यसैले भनिएको रहेछ । मिठो बोल । सत्य बोल । आफूलाई मन नपर्ने अरूलाई पनि मन पर्दैन । आफूजस्तो अरूलाई पनि ठान । यो नियम पछीलाई मात्र हैन मानिसलाई भन् बढी आवश्यक छ । ■

मिति	धर्मपूजा	धर्मदिशना
२०६६/६/१०	वीर्यवती गुरुमां	वीर्यवती गुरुमां
२०६६/६/१७	चमेली गुरुमां	चमेली गुरुमां
२०६६/६/१८	धर्मवती गुरुमां	धर्मवती गुरुमां
२०६६/६/२५	दानवती गुरुमां	दानवती गुरुमां
२०६६/६/३१	केशावती गुरुमां	केशावती गुरुमां
२०६६/७/१	चमेली गुरुमां	धर्मवती गुरुमां

कुसो यथा दुरगहितो-हृत्य मेवा, नुकस्तति सामाज्ञं दुष्परामत्यं-निरयायु, पकड्हाति यं किञ्चित्त सिथिलं कम्म-सकिलिद्धञ्च यं बत्तं सङ्गस्तरं ब्रह्मचरियं-न तं होति महपर्करं कपिरा चे कपिरायेतं दल्मेतं परकम्भे सिथिलोहि परिब्राजो भियो आकिरतेरजं

अर्थ- जससी कुश घाँसलाई राम्रोसँग होशियार पूर्वक समातिएन भने त्यसले हातमा घाउ हुन सक्छ, त्यसरी नै श्रमण धर्म राम्री पालना गरिएन भने नरकमा पतन हुन्छ । शिथिल कार्यदारा, मलयुक्त ब्रतदारा, अशुद्ध ब्रह्मचर्य द्वारा महान फल प्राप्त हुँदैन ।

यदि कुनै कार्य गर्नु छ भने दृढ पराक्रम गरेर कोशिश गर, ढिला-सुस्ती भएका परिब्राजकले भन आफ्नो मनमा रागादि धूलो उदाउँछ ।

घटना- उपरोक्त गाथा भगवान बुद्धले जेतवन विहारमा बस्नु हुँदा कुनै एउटा दुर्वच (भनेको कुरा नटेर्न) भिक्षुको कारणमा भन्नु भएको थियो । बुद्धको समयमा एउटा भिक्षुले बेहोशीपूर्वक घाँस उखेल्न पुगेछ । भिक्षुको नियम अनुसार बिरुद्वा उखेल्न नहुने भएकोले उसलाई संकोच भएछ । अतः अर्को एउटा भिक्षुलाई गएर भनेछ- मैले बेहोशीमा घाँस उखेल्न पुगेछु । यसमा आपत्ति हुन्छ के ?

त्यो अर्को भिक्षु भनै लापरवाही र दुरायाही परेक्छ । उसले भने- “घाँस काल्नु भनेको त सामान्य कुरा भयो । यदि तिमीले अरू कुनै भिक्षुसँग आपत्ति देशना गच्छौ भने तिमी मुक्त भई हाल्छौ ।” यस्ति भनेर उसले आफैले पनि एक मुहिं घाँस उखेलेर “ल हेर” भनेर देखायो । उनीहरू दुईजना यसरी चलीराखेको देखेर अरू भिक्षुहरूले भगवान बुद्ध समक्ष सो कुराको उजुरी गर्न गयो ।

भगवान बुद्धले ती दुर्वच दुरायाही भिक्षुलाई अनेका किसिमले हप्काउनु भयो, सम्भाउनु भयो, धर्म देशना गर्नु भयो । त्यसपछि भगवान बुद्धले उपरोक्त गाथा भन्नु भयो । ■

नास्तिक पनि अन्त्यमा आस्तिक हुनैपर्छ

■ ब्रह्मकीर्ति भट्टराई

आस्तिक जहाँ पनि, परिस्थितिपर्दा पनि असीम शक्ति(भगवान्) प्रति समर्पित भएर सधैँ आनन्दमय हुन्छ भने नास्तिक भएन, पुगेस् । यसो होस्, उसो होस् । यसो गर्दू र उसो गर्दू भनेव सधैँ अतुप्त र अशान्त भाव भइरहन्छ । आस्तिक र नास्तिकको परिभाषा यत्तिकै हो ।

एकपटक समुद्रमा गइरहेको एउटा यात्रुबाहक जहाज दुर्घटनाग्रस्त भएछ । त्यहाँक यात्रुहरूमध्ये सयोगवश दुई जना यात्रुहरू गौडी खेल्दै जाँदा एउटा अनकन्टार को निर्जन सानो टापूमा उत्तिएछन् । एकदम चीसो हावा चलिरहेको, कतै केही नदेखिने चारैतिर केवल पानी पानी । वरिपरिबाट केही स्थाउला र धाँसपात जम्मा गरेर एउटा सानो छाप्रो बनाएर ओत लागे । त्यो रात त्यसरी नै बित्यो । भोलिपल्ट बिहानै दुवै जना गएर टापूको छेउमा उत्तिएर हातमा रूमाल लिएर घण्टीसम्म होल्लाएर बसिरहे सायद कसिले कहीबाट देख्ना उद्धार गर्न आउबान् भन्थानेर । साँझ छाप्रोमा फर्केर आउँदा त छाप्रोमा आगो लागेर दन्दनी बलिरहेको देख्ना रिसाउदै पूर्पूरो ठोक्दै एउटा चाहिले भन्यो— “यती दुःख गरेर बनाएको छाप्रो पनि आगो लाग्यो ।” अर्को चाहिले साथीले भन्यो— “हेर भाइ । यसरी गाली नगर भगवान्ले जे गर्नुहुन्छ तिम्हो हात्रो कल्याणको लागि नै गर्नुहुन्छ । आगो लगाइ दिने । यस्तो अन्याय गर्ने तिम्हो भगवान् भलाई चाहिन्न । यस्तो पनि कल्याण हुन्छ ?” भन्दै रातभर छुटपटि गर्दै बितायो भने अर्को चाहिले, “पछु ! हजुरको लीला जो मर्जी । भन्दै आनन्दसँग सुते । भोलिपल्ट बिहान सधैँ भै उनीहरू किनारातिर गएका त त्यहाँ एउटा सानो पानी जहाज आएर कुरिरहेको देखे । आश्चर्य भान्दै उनीहरूले, “कसरी हामी यहाँ छौं भन्ने थाहा पाएर तिमीहरू यहाँ आयौ भनी जहाजको क्याप्टेनलाई सोध्ना उनले भने— “हिजो राती हामीले यहाँ आगो बलेको

देख्नौ । त्यो देखेपछि हामीलाई लाग्यो भरुरे भस्तु ठाउँमा अस्ति दुर्घटनामा परेका मानिसहरू हुनैपर्छ तरी बतातिर आएको हो ।” क्याप्टेनको यो कुस सुनेपछि छाप्रो जल्दा निराश हुने नास्तिक यात्रु आकाशतिर फर्केर “धन्य भगवान् । मलाई क्षमा गरिदिनुस्” भन्दै अश्रुमात्र भगवान् लाग्यो ।

१. निन्दा र प्रशंसाले जसलाई
छुन सत्तैन त्यही सच्चा पणिङ्गत
हो, शास्त्र पढौदैमा वा पढाउदैमा
पणिङ्गत होइदैम ।
२. संसारमा चित्त लागिन्जेल
जंगलमै बसे पनि संसारी नै
बनिन्छ भने आत्मामा चित्त
लगाए बजारमै रहे पनि सन्धारी
बनिन्छ ।

साभारः परमात्माको दर्शन
(चिन्तनद्वारा)

मातापिताले आफ्ना बच्चाको केवल छिन मात्रागर जस्तै भगवान्लाई दोषदिनु छही हुनेछ ।
मातापिताले आफ्ना बच्चाको केवल छिन मात्रागर जस्तै भगवान्ले पनि सम्पूर्ण प्राणी (आफ्ना बच्चा) को छिन मात्र गुर्नु हुन्छ । ■

तिशेष सदस्यहरू

क्र.सं. ६३३

नानी हीरा शाक्य
२०३/२० किम्डोल मञ्जुश्री गल्ली
स्वयम्भू काठमाडौं
रु. १००५ /



गृही विनयको अभावमा देश समाजको विकाश असंभव

■ शिशिल चित्रकार

आज देश समाजको भयावह अवस्था, आर्थिक दुराकर्षा, शुरक्षा शान्तिको अभाव र अन्य विविध समस्याहरू भएको कसैको असमिति छैन । आज हरेक घर घरमा, अफिस अफिसमा, व्यापारीक स्थल परसलहरूमा, औद्योगिक, शैक्षिक संस्थाहरूमा, साथीभाई, नातेदारहरूको जम्खटमा, रेडियो कार्यक्रममा, राजनैतिक सामाजिक लगायत अन्य जुनसुकै कार्यक्रमहरूमा समेत देशको नाजुक अवस्थाको बारेमा चर्चा परीचर्चा हुने गरेको छ ।

निश्चित रूपमा आज देशको हरेक क्षेत्रमा यावत समस्याहरू छन्, समस्याहरूको समाधान हुन सकिरहेको अवस्था छैन । यसका विभिन्न कारणहरूमा समस्या समाधानको लागि प्रयासमा किमि कम्जोरी भइरहेको वा समस्याको समाधान हेतु चाहिने आवश्यक श्रम श्रोत साधनको अभाव हुन सक्छ । वा श्रम श्रोत साधनका उचित प्रयोगमा समस्या वा आवश्यक क्षमता नहुन सक्छ । यस्तो साधन मानविय वा भौतिक रूप दुवै हुन सक्छ ।

देशमा गरिबी बेरोजगार, अनुत्पादक महगीको चक्र एकातिर हुनु तर अर्कोतिर चाहिने श्रम श्रोतको अभावहुनु त कै श्रम श्रोत साधनको अत्यधिक दुरुपयोग हुनु पनि आजको यथार्थ भएको छ । देशको हरेक क्षेत्रमा समस्या हुनु तर समस्याको जड पहिचान विनाको योजना परियोजनाले भन्न भन्न समस्याको समाधान भन्दा टाठा हुई जाने सिवाय अरु केही हुन सक्दैनन् । आज देश समाजको दुरावस्थाको कारण भन्नु नै समाजको हरेक क्षेत्रमा कार्यरत बहुसंख्यक जनमत, जनता व्यक्तिहरूमा गृही विनयको शिक्षा, नैतिकताको शिक्षाको अभावले भएको मान्न सकिन्दै वा सकिदैन ?

आज मात्रा पिताले छोरा छोरीलाई, छोरा छोरीहरूले माता पिताप्रति गर्नु पर्ने कर्तव्य, पतिले पत्नी र पत्नीले प्रतिप्रति, गुरुले शिष्यलाई, शिष्यले गुरुलाई, मालिकले नोकरलाई, साथीले साथी संग, श्रमण र गृहस्थहरूको वीच तथा नोकरले मालिकलाई गर्नु पर्ने कम कर्तव्यको पालन शिक्षामा किमि भाएको हो वा होइन ? समाजको यावत क्षेत्र विग्रनुमा समाजको हरेक क्षेत्रमा कार्यरत व्यक्ति- माता, पिता, पुत्र, पुत्री, गुरु शिष्य, मालिकको नोकर चाहे जे हुन, व्यक्तिहरूले आफ्नो गृहस्थ नियम मान्न नसक्नाको कारणले भएको हो वा होइन ?

अब यी गृहस्थ नियम (विनय)हरूको छोटो चर्चा गर्नु शान्दर्भिक हुनेछ ।

१) आमाबाबुप्रति सन्तानका कर्तव्यहरू :
कूदाकस्थान्त्र सालन प्रेषणगर्नु, कामकाज गरिदिनु, कुल परम्परा स्थिर राख्नु अंशा लिन योग्य बन्नु, दिवानात भएका आमाबाबुको नाममा पुण्यदान गर्नु ।

२) सन्तानप्रति आमाबाबुका कर्तव्यहरू :

नराम्भी बानी बसालन नदिनु (पापबाट बचाउनु पुण्य कार्यका लगाउनु, विधामा पारंगत गराउनु, योग्य स्त्री- वा पुरुष संग विवाह गरिदिनु, यथोचित खर्च गर्निनु (उत्तराधिकार सुमिनु)

३) गुरुप्रति शिष्यका कर्तव्यहरू :

तत्परता देखाउनु, गुरुको कुरो मान्नु, एकचित भई विद्या अध्ययन गर्नु, सत्संग गर्नु (सेवा गर्नु, सत्कार पूर्वक विद्या सिक्नु) ।

४) शिष्यप्रति गुरुका कर्तव्यहरू :

असल ज्ञालचलनको बनाउनु, राम्रोसंय असल शिक्षा दिनु, सबै विद्यामा पारंगत बनाउनु, भित्रगणको अगाडी शिष्यको प्रशंसा गर्नु, शिष्यलाई भय बासबाट बचाउनु ।

५) पत्नीप्रति पतिका कर्तव्यहरू :

सम्मान गर्नु, अपमान नगर्नु, प्रहृष्टी ममन नगर्नु, धन सम्पत्तिको जिम्मा दिनु, यथाशक्य गहना बस्न दिनु ।

६) पतिप्रति पत्नीका कर्तव्यहरू :

रामोसंग कामकाज गरिदिनु, कुतुंब छिपेकीसंग सुसम्बन्ध बनाइराख्नु, परपुरुष यमन नगर्नु, धन सम्पत्तिको रक्षा गर्नु, घरको कामका दक्ष (अल्सी महुनु) ।

७) भित्रप्रति हास्त्रा कर्तव्यहरू :

दान दिएर कुरा गर्नु, मीठोसंय कुरा गर्नु कामकाज गरिदिनु, आफू जस्तै ठान्नु, साँचो बोल्नु (विश्वासिलो बन्नु) ।

८) हामीप्रति भित्रका कर्तव्यहरू :

बेहोसीमा- भूल हुँदा रक्षा गर्नु, बेहोसीमा धमको रक्षा गर्नु, संकटमा शरण दिनु, आपत्कालमा मदत गर्नु, भित्रको प्रियजनप्रति स्वेह राख्नु ।

९) नोकरप्रति मालिकका कर्तव्यहरू :

सामर्थ्य हेरेर काम दिनु, उचित भोजन र तखब दिनु, विरामी हुँदा औषधि गरिदिनु, आफूले खाने बस्तु खुवाउनु, बेला बख्तमा छुट्टि दिनु ।

१०) मालिकभन्दा नोकरका कर्तव्यहरू :

मालिकभन्दा चाँडे उठनु मालिकभन्दा पछि सुन्तु
मालिकले दिएको मात्रै लिनु राम्रोसंग काम गर्नु मालिकको
कीर्ति प्रशंसा फैलाउनु ।

११) श्रमण- (भिक्षु) ब्राह्मणप्रति हास्त्रा कर्तव्यहरू :

मैत्रीपूर्वक शारीरिक काम गरिदिनु, मैत्री वचनले
कुस गर्नु, भनमा मैत्रीभाव राख्नु, सधै स्वागत गर्नु, भोजन
आदि दान दिनु ।

१२) हामी-(उपासक, उपासिका) प्रति श्रमण ब्राह्मणका
कर्तव्यहरू :

पाप कर्ममा रोक्नु, पुण्य कार्यमा लगाउनु, अनुकम्मा
राख्ने कल्याण गरिदिनु, नसुनेको ज्ञानबर्द्धक कुरो सुनाउनु,
सुगतिप्राप्त हुने(भविष्य सुधाने) मार्ग देखाउनु ।

(साभारः बौद्ध दर्शन, प्रकाश ब्रजाचार्य, बुद्ध जयन्ती
समारोह समिति, आनन्दकुटी विहार, श्रीघः विहार
र धर्मकीर्ति प्रकाशन, धर्मकीर्ति विहार)

कुनै एक व्यक्ति नै माता/पिता, छोरा/छोरी,
नोकर/मालिक(सरकार, कर्मचारी?), गुरु/शिष्य आदि
हुनाल प्रत्येक व्यक्तिमा यी गुणधर्म/कर्तव्य बोध हुनको
साथै पालन गर्नु अभिवार्य छ । यी कर्तव्यहरू एक आपसमा
अन्तरिनिहित छ भने कुनै पनि पुरुष/स्त्रीले समय, परिस्थि
थति र जिम्मेवार अनुरूप सबै कर्तव्यहरू पुरा गर्नु पर्ने
हुन्छ र यसमा निपुणता हासिल गर्न आवश्यक छ । अतः
प्रत्येक व्यक्तिहरूमा यी गुण धर्म/कर्तव्य पालन गर्नु पर्ने
आवश्यकता छ । आज देश समाजको विकाराल अवस्था
आउनु भनेको व्यक्तिहरूमा यी धर्म/कर्तव्य पालनमा कमी
हुनु, यी शिक्षाको अभाव हुनु वा व्यक्तिमा हुनु पर्ने स्तर
कार्य क्षमतामा हास आएकोले नै हो । आज विश्वले भौतिक
रूपमा प्रगति गरेको भन्ने जुन ध्वांग फुर्ने गरेको छ त्यही
वास्तवमा माथि उल्लिखित गृही विनयको पतनमा
कारक तत्व बन्न पुगेको छ वा छैन ? आज देश समाजको
विकाराल अवस्था कुनै भौतिक विज्ञानले समाधान गर्न
सकिंदैन बरू निश्चित रूपमा गृही विनय पालन गर्ने, मान्ने
जनभतद्वारा मात्र नै सक्दै ।

गृही विनय पालन नगर्ने नेता, प्रशासक, कर्मचारी
समाजका हरेक क्षेत्रमा कार्यरत व्यक्तिहरूद्वारा देश समाज
विकाश असंभव नै छ । आज देश समाजको विकाशकोलागि
गृही विनय पालन, बौद्धशिक्षाको आवश्यकता छ ।

सबैको कल्याण होस् । सबैको मंगल होस् ॥

सबैको भलो होस् ॥

धर्म ठूलो कि कर्म

संसारमा पशु र मानिस छुट्टाउने भन्नेलाई धर्म
भनिन्छ । अतः घापबाट मुक्त हुन ठूलूला पर्नेका दिन धर्म
गर्ने गर्दछन् । संसारमा धर्म गरेर मालिकलो महामा पुग्ने
मानिसको नाम पाउन थोरै मात्र छ । तर कर्म भन्ने कोही
चन्द्रलोक पुगे, कोही हिमशिखर चुच्छोमा पुगे ।

- नारायणभक्त जोन्हे, तेखाचोटेल, भैक्कार-१६

★★★

धर्म ठूलो कि कर्म ठूलो भन्ने विषयमा भवाई के
लाग्दै भन्ने दुवै आ-आफ्नो ठाउँमा ठीक लाग्दै । याच्येले
धर्म गरेर कर्म पाउने पनि हैन, कर्म गरेर धर्म पाउने पनि
हैन । धर्म भनेको असहाय, दुखी पीडितहरूलाई उहयोग
गर्नु नै धर्म हो भने कर्म भनेको आफैले बनाउने लै ।

- प्रवीण शास्त्र, भैक्कलटोल ।

★★★

संसारमा सबभन्दा विवेक हुने मालिकहरूमा मान्ने नै
धर्म हो धर्म बिना मानिस रह्यो भने ससाङ्ग नै असैष हुन्दै
कर्म भनेको समाजले बनाएको हो । फेरि कर्म भन्नेको कैतै
कस्तो हुन्दै भने कैतै अकै हुन्दै, धर्म भनेको साथै ठाउँमा
एक समान हुन्दै व्यवहार कर्ष भन्दा धर्म ठूलूल्लै ।

- धर्मरत्न शाक्ष, गुजीबहाल, सुम्धारलिलितपुर ।

★★★

धर्ममात्रै गरेर जीवन जिउने पहिलेको जमानामा थियो
होला । तर आज काम गरेर खान नपुग्ने अवस्था छ । हो,
धर्म पनि गर्नुपर्छ । धर्म गर्नुपर्छ भन्दैमा त्वसलाई जाँचै स्वान
दिनु त भएन नि कर्म नगरेर फलको आशा गर्नु त सूर्यलाई
हत्केलालै छेक्नु जस्तै भयो नि । धर्म भनेको त मानिसकै
एउटा आत्मविश्वास हो तर कर्म नै नगरी केही गर्न राकिंदैन
त्यसैले मलाई लाग्दै धर्मभन्दा कर्म ठूलो ।

- नीरराज श्वेष विशाल, कठीराज ४, रामेश्वाप

★★★

कर्म र धर्मलाई सम्बन्ध बिच्छेद गराउनु र भुदु
बिना यान्दै जिउँच भन्नुमा कमवेसी हुँदैन । किनमनि कर्मको
सकारात्मक निर्धारण र कार्यान्वयन धर्म हो । धर्मको सच्चा

पासना पवित्र कर्मलाई मान्य हुन्छ । धर्म अनेको नदेखिएको देवता वा देवी भएको भन्ने आस्थाको मन्दिरमा कालो बोकालाई चेतनशील मान्द्येले हाँगीहाँसी मानव निर्मित हतियारले स्टेटर रगत चढाएर लागू पदार्थसँग मासु चपाउनु धर्म होइन र रात खाने देवीदेवता पनि होइनन् । राक्षसको कोटीको व्यवहारले मूर्ति र मानवलाई धर्मको आवरणले ढाक्नु मानवीय कार्य होइनन् । किनभने महान् प्राणी मानवको नाताले गर्ने सबै कार्यहरू मानवीय नीति, चेतनाको सकारात्मक परिणाम, आफूले अखाट चाहेको व्यवहार समेतलाई अगाल्नु मानव कर्मसँग लगान्माँठो बनेर आएको परिणाम नै मानव धर्म हो । विश्व मानव धर्म सेवा परिषदका जिम्मेवार सदस्यको रूपमा संगालेको अनुशवधाट पनि धर्म र कर्म समान सिक्काका दुई पाटा हुन् । त्यसैले धर्मले कर्मलाई व्यवस्थित गर्दछ र कर्मले धर्मको मार्गमार्फत महान् भविष्य निर्माण गर्दछ । तसर्थ दुवै फिर्दी । फिर्दी ।

- निश्चल मैनाली

★★★

भगवान् भक्तको लागि धर्म ठूलो सप्ताचारको भक्तका सागि कर्म ठूलो । आजकलको जगानामा धर्मपछि कर्म गर्ने हैन, कर्मपछि धर्म गर्नन् । 'भरे हाडको शुग्रो, बाँचे पैसाको' भनेहरू के गर्नेन् होला भन्नुस् त सम्पादकज्यू ।

- कर्णविहारुर देवकोटा, कमलामाइ-११ धि-मान, सिन्धुली ।

★★★

धर्मको पनि आफै ठाउँमा महत्व छ । र यसले पनि ठूलो भूमिका खेलेको छ । धर्मलाई आदर गर्ने र विश्वास राख्ने र कर्म नगरी मर्म नहुने भएकोले धर्मको तुलनामा कर्म नै ठूलो देखिएको छ आजको दुनियाँमा ।

- न्योन्द्र भण्डारी, पुरानीबानेश्वर, काठमाडौं

★★★

धर्म भने कै कर्म हो र कर्म भनेकै धर्म हो । आमलाई चिन्नु धर्म हो । आत्माको रथको केन्द्रबिन्दु प्राणेश्वरको रक्षा गर्नु कर्म हो । कर्म नगर्नेलाई धर्म थाहा नै हुदैन र धर्म नगर्नेले कर्म गर्न सक्तैन । त्यसैले धर्म र कर्म प्राण र आत्मा बराबर हो ।

- धर्मकीर्ति मालिङ्ग, चु.स. २५८३ ।

लक्ष्मीसिंहाराज, डिल्लीबजार ।

★★★

धर्म र कर्म यी दुवै कुरा आ-आफ्ना ठाउँमा ठूलो र महत्वपूर्ण रहेका छन् । कुनै पनि कुरालाई ठूलो र सानो भन्न सकिदैन । आजको नव पुस्ताहरूको लागि धर्मभन्दा कर्म नै ठूलो हुन्छ होला किनभने आजको यस जटिल बर्तमान परिस्थितिमा कर्म नगरी खान र बाँच्न साहै असम्भव जस्तो अझसक्यो र हाज्ञा बूढापाका रुउभेर ढन्केका पुखाहरूलाई आफ्नो जीवन शान्ति, स्वच्छ सुन्दर र पवित्र पार्न भने धर्म नै महान् र पुण्यको कार्य हुन्छ होला ।

- बालदेवी, हिरा, नेत्रप्रिय थेण, नयाँबस्ती, बनेपा

★★★

कर्म नै ठूलो हुन्छ । कर्मले नै सम्पुर्ण उपलब्धि हाँसिल गराउँछ । धर्मको स्रोत पनि कर्म नै हो । सुकर्म नै धर्म हो । सुकार्यबाट ईश्वर पनि खुली हुन्छन् । तसर्थ ईश्वर प्राप्तिको मार्ग पनि कर्म नै मानिन्छ । कर्मबाटै युद्धिचिर जिउदै स्वर्ग पुरोक्त थिए । सत्कर्मले नै मानवलाई मानव बनाएको हो । पौराणिक देव दानव तथा हामीले मानिआएका महान् महापुरुषहरूले कर्म नै आफूलाई अजर अमर बनाएका हुन् । अन्यविश्वासी रूपमा धर्मको पछि दर्गार्नु भनेको आडम्बरी हुनु र कुकृत्यको ढाक्कोप गर्नुमात्र हो । तसर्थ कर्म नै ठूलो भन्नुमा दुईमत हुँदैन ।

- जीवनाथ अधिकारी, आदर्श मा.वि. ठिमी, भक्तपुर ।

★★★

ब्राह्मणवादीहरूलाई सोञ्जुपर्दि किनकि उनीहरूले धर्मको नाममा दलितहरूमाथि वर्षाँदेखि पशुसमान व्यवहार गरिरहेका छन् ।

- सुब्बा रमेल, ढोला-८, धादिङ

★★★

जन्मदै मानिस ठूलो भएर जन्मदैन । रासो कर्म गरेमात्र मानिस मानिसहरूका सामु असल ठहरिन्छ । धर्म त आफ्नो मन, बचनलाई र कर्मलाई सुमार्गमा लगाउने माध्यममात्र हो ।

- विमला नेपाली, मुरलीभन्द्याड-४ धादिङ, (सालार- अन्नपूर्णपोङ्ट २०६० जासोज ४ गते, आइतबार)

दिवंगत माता पितालाई स्मरण गर्दाका क्षणहरूमा मनमा उछेका कुराहरू

■ दिवंगत माता

छोराछोरीको आमाबाबुसंग सदाको लागि विछोड़ पीडादायी हुन्छ नै तर यो स्वाभाविक प्रकृया र प्राकृतिक नियम हो । यस सत्य तथ्यलाई स्वीकारी मनको बोफलाई क्रिसाउनुमा नै कल्याण हुन्छ । यही कुरालाई सम्फेर बुझेर समझमा नै याने आमाबुबा साथमा हुँदा नै यथार्थलाई चिन्तन गरी कर्तव्यप्रायणता नै धर्म हो भन्ने कुरालाई ग्रहण गरी आफ्ना क्षमता र शक्तिले भ्याएसम्मका गर्नु पर्ने कार्यहरू, सेवा, शुश्रूषा, स्याहार सुसार, आदर सत्कार सम्भान गर्ने आदि कामहरू अधिकतम रूपमा गर्न सक्नुपर्छ ।

दीघनिकायको सिङ्गाल सुतमा पाँच प्रकारबाट पुत्रले पूर्व दिशारूपी मातापिताको प्रत्युपस्थान (सेवा टहल) गर्नुपर्छ भनेको छ :

१. मातापिताले मलाई भरणपोषण गरे अतः मैले उनीहरूको भरणपोषण गर्नेछु ।
२. उनीहरूको कामकाज गरिदिनेछु ।
३. कुल वशको रक्षा गर्नेछु ।
४. अंश खाउने बाटोमा लाग्नेछु ।
५. मरेर पितृ भएपछि उनीहरूलाई पुण्यदान दिनको निमित्त दानहरू दिनेछु ।

मृत्युको संघारमा पुगेको अन्तिम अवस्थामा छोराछोरी आफ्ना आमा बाबुको लागि केही गर्न नसकी विवश भइसिन्दून् । केवल प्रार्थना र पठ मात्र गर्न सक्ने हुन्दून्, भगवानका नाम मात्र लिन सक्छन् उनीहरू त्यतिबेला । मृत्यु केवल चोला बदल्नु मात्र हो भनेर मनलाई सान्त्वना दिनु बाहेक अरु के मर्न सकिन्दै र ? त्यति बेला रुनु, कराउनु चिच्चाउनु पनि ठीक होइन भन्दून्, कारण त्यति बेला मृतकलाई शरीर छोडे पनि शरीर विनाको चित्तलाई त्यसे ठाउँमा रूमलिनु पर्ने हुन्छ र छोइन गाहो हुन्दै-सबैकोभयायामा अलिक्ने हुन्दै रे ।

दिवंगत भद्रसकेपछि आमाबाबुको लागि छोराछोरीले गर्नु पर्ने काम एउटै बाँकी हुन्दै-उनीहरूका सुगतिको लागि एक चित्तले आफ्नो सस्कृति, धर्म, परम्परा अनुसार

गर्नुपर्ने काजकूया, दाहसंस्कार, दान प्रदान र पुण्यानुग्रह आदि । मृत्यु पछि पनि छोराछोरीले आमाबाबुको उन्नति गुणहरू स्मरण गरी विभिन्न तरिकाहरूले दान सत्य आदि गरी श्रद्धाङ्गली व्यक्त गरी आफ्ना कर्तव्य पालन गर्दछन् । दिवंगत माता पिताका गुणहरू स्मरण गरी विभिन्न लोकेपकारी काम गर्नु धर्म र पुण्यका क्रमहरू तै हुन् ।

एउटा बच्चा आमाको गर्भ प्रवेशदेखि बिस्तारै बिस्तारै क्रमसंग स्वाभाविक रूपमा शारीरिक मानसिक आदि विकासको लागि बच्चाले आवश्यक ऊजा, शक्ति, पोषण, आधारभूत तत्व प्राप्तिको मूल झोल त आमाकै खानपान, सोचिचार, कृयाकलाप र धारणा तै हुन् अन्दा कुनै किसिमले फरक पर्दैन भने बाबुको बंशानुज्ञाको साथै उनका पालनपोषण तथा अन्य योगदान त हुन्दैन् ।

आमाबाबु दिवंगत भद्रसकेको अवस्थामा उनीहरूले आफ्ना शारीरिक, मानसिक, सामाजिक, संबोधात्मक, बौद्धिक, शैक्षिक, अर्थात व्यक्तित्वको सर्वाङ्गिण विकासमा भूमिकापालिकाको अहं भूमिका, योगदानलाई सम्पर्की कृतज्ञताको आसु क्वारी छोराछोरीहरू भुक्ति, निवाणको कार्यना गरी दान प्रदान तथा अन्य कार्यहरू गरी श्रद्धाङ्गली व्यक्त गर्न चाहुरी रह ।

मातापिता प्रत्युपकार दुष्कर सूत्र (The Sutra on difficulty of Repaying the Kindness of parents) अनुसार एउटा काँधमा आमा र अर्को काँधमा बुबालाई कल्प कल्पसम्म बोकेर सुमेरु पहाडमा धुमाउन ढड्डी खियाएर, हड्डीभित्रको बोसो मासु समेत बाहिर भिनकाली हाडनली खुस्काएको अवस्थायासम्म पुण्य पनि आमाबाबुप्रतिको ऋण छोराछोरीले चुक्ता गर्न सक्नेन् ।

मनको एकाग्रता सूत्र (The Sutra on the Contemplation of the mind) ले स्पष्ट रूपमा भनेको छ, आमाबाबुलाई आफ्ना क्षमता र ल्याक्ष अमालाई गरेको सेवा तथागत बुद्धलाई गरेको सेवा सरह हुनेछ भने माउने पुण्य र मंगल पनि त्यतिकै समान रूपमा नै हुन्दै । यस करालाई सन्तातिहरूले सधै मनमा लिइराखेको भै हुन्पर्छ । २१ औ शताब्दीका आधुनिक भनाउँदा पाँचमी क्षमतामा

हुक्का वा पिचमी सम्यताका नक्कल गर्नेहरूका लागि सम्भाउन, बुझाउन यस्तो उपदेश दिनै पछ्य ।

मानवीय बुद्ध धर्मको केन्द्रविन्दु र मुख्य आधार भनेकै परिवार हो भने व्यक्तिको व्यक्तित्वको विकास । जीवनको बल नैतिकता, आचारसंहिताका व्यावहारिक आधार र मूल जरा त्यहीबाट नै मजबूत हुँदै जान्छ । यसैले मानवीय नाताको शुरू भनेको नै आमाबुबाप्रतिको आस्था, निष्ठाबाट नै हुन्छ । बुद्ध धर्मले आमाबुबाप्रतिको आज्ञाकारीता, प्रसिद्धाव, आस्था, निष्ठा, सम्मान र गौरव ठूलो भावाना हुन् भनेको छ । मातृ दिसा, पितृहिंसा अत्यन्त ठूला महापापको रूपमा बुद्ध धर्मले लिएको छ ।

अमितायर्थीन सूत्र (The Sutra on Concentration of the Buddha of Infinite Life) मा उल्लेख भए अनुसार सुखावती भूवनमा पुनर्जीवनको लागि अत्यावश्यक आधारभूत कुश भनेको आमा बुबाप्रतिको आज्ञाकारिता र कर्तव्यपालन नै हुन् । कन्फुसियसले जीवनकालमा आफ्ना मातापिताको सेवा गर्नु र दिवंगत भएपछि पनि गर्नु पर्ने संस्कारहरू गर्ने कुसमा जोड दिएका छन् भने बुद्ध धर्म एक पाइला अधि सरेर आमाबुबाको लागि उचित खानपिन, औषधीमूलो, खरबासको साथे उनीहरूमा यदि कुनै प्रकारको भ्रम, शंका, उपशोका खास धर्म भनेको के हो भन्ने कुरामा अज्ञानता र गलत धारणा, अन्य विश्वास, गलत आचरण र सत्य तथ्य ज्ञानको अभाव भएको अवस्थामा उनीहरूलाई धर्म को सही व्याख्या, सही अर्थ, सत्य तथ्य ज्ञानको अभाव भएको अवस्थाको उनीहरूलाई धर्म को सही व्याख्या, सही अर्थ, सत्य तथ्यको जानकारी र सूचना प्रदान गर्नु पनि आमा बुबाप्रतिको ठूलो सेवा र कर्तव्य पालन पनि हो । यो नै आमाबुबाप्रति तिर्नु पर्ने अ॒ण चुक्तागर्ने एउटा तरिका र उपाय हो ।

भिक्षुहरूको कुशाल कार्यहरूका अभिलेख (Records of Monastic) भन्ने पुस्तकमा आचार्य लियान्द्वीले लेखे अनुसार छोराछोरीले आमाबुबालाई जीवन मृत्युको चक्रबाट मुक्ति प्रदान गर्न यस प्रदर्शन गर्नु सबैशब्द्य मायिल्लो तहको धर्म प्रति भाव हुन् भनेका छन् । धर्मप्रति अविश्वास, शील आचरण पालन नगर्ने र अल्ली स्वभाव प्रज्ञाविहिन आमाबुबा छन् भने छोराछोरीले उनीहरूलाई सज्ज, सचेत, होसियार र स्मृतिवान् बनाउन पनि आमाबुबाको करूणाको तिरो तिर्ने प्रथम पाइला हो ।

मानवीय बुद्ध धर्मले यसै व्यवहारिक कुरोहरूलाई औल्याएर मानवीय सर्वेगमा परी विवेकसूच्य भावनामा चुर्सुम्म हुबेको अवस्थामा आमाबुबाका कार्यहरूलाई अन्याधुन्ध नै बिना आधार समर्थन नगरी विवेक र धर्म प्रयोग गर्दै आमाबुबालाई सत्मार्गमा डोन्याउनु भनि छोराछोरीको कर्तव्यपालन हो । यसरी विस्तृत अर्थमा आज्ञाकारी भई आमाबुबाप्रति माया भमता प्रदर्शन गर्नु साँचो अर्थमा उनीहरूलाई गुण लगाउनु हो । यस्तो विस्तृत दृष्टिकोणले छोराछोरीलाई आज्ञाकारीताको नार्ममा एकोहोरो बनी साँचो अर्थमा सेवा शुश्रूषा गर्ने कुरामाट अलग्य हुनुलाई हतोत्साहित बनाइदिन्द्य । सिक्कीहरू नचुडिने गरी एक अर्कामा जोडिए जस्तै आमाबुबा छोराछोरी एक आपसमा आबद्ध भएका हुन्दैन भने यही कारण पारिवारिक स्वरूप र स्तरियतालाई निर्धारण गरेको हुन्छ । मानवीय बुद्ध धर्मले पारिवारिक स्वरूप र र र स्तरियतालाई जोड दिई एउटा उच्च आदर्शवान परिवार निर्माण गर्न आमाबुबा छोराछोरी चनाखो, सतर्क, होसियार र स्मृतिवान हुनु पर्ने कुरामा अत्यन्त जोड दिन्द्य ।

बौद्ध आलेख र ग्रन्थहरूमा आज्ञाकारिताका नमुना बन्न प्रयास गरेका मानिसहरूका अनेकौं उदाहरणहरू छन् । दम्भुक निदान सूत्र र श्यामक सूत्र (The Sutra of Wisdom and Foolishness) ले बुद्धलाई तीनै लोकमा कल्याणकारिता र आमाबुबाप्रतिको निष्ठाको लागि पुजिन्द्य भनेर लेखेको पाइन्द्य ।

उल्लम्बना सूत्र अनुसार अगश्चावक भिक्षु मौदगल्यानले नरक लोककी दुखबाट आमालाई मुक्ति प्रदान गरेका थिए । सारीपुत्र निर्वाण प्राप्त गर्नु अगाडि आफ्नो आमाको गुण स्मरण गरी मूल्य चुकाउन र विदालिन उनी कहाँ पुगेका थिए ।

कारणहरू र परिस्थितिहरू संग्रह हुँदै गई ओस्तत्त्वतिर लम्किन्द्यन र यी अवस्थाहरू र कारणहरू लोप हुँदै गएपछि वस्तुहरू हराउँद्यन् यही सिद्धान्तको आधारमा आमाबुबा छोराछोरी सम्बन्ध स्थापना हुन्दैन भने छुट्टिने कुरा पनि अवश्यम्भावी नै हुन्द्यन् । भनिन्द्य करूणामयी आमा घरमा हुन्द्यन् भने त्यहाँ धन सम्पत्ति हुन्छ । उनी घरमा हैदैनन् भने त्यहाँ गरिबी हुन्छ । आमाबुबा जीवित छँदाको अवस्था घाम लगेको अवस्था हुन् भने नहुँदा घाम अस्ताएको अवस्था हुन् । त्यसकारण जीवित

हुँदाको अवस्थालाई छोराढ्होरीको लागि कर्तव्य पालन र आज्ञाकारिताको सुवर्ण अवसर भनेर लिनु पर्दै । भनिन्द्य आफूलाई माया गर्ने बुबाको करूणा प्रहाड जस्तिकै विशाल र करुणावान् आमाको करूणा सागर जस्तै याहिरो हुन्दै ।

बुद्धधर्मले आमाबुबाप्रतिको आज्ञाकारितालाई अक विस्तृत रूपमा चर्चा गरिएको पाउँछौ । आमाबुबा भन्दा यस बर्तमान जन्मको मात्र नभई पूर्व जन्मका मातापिताहरूलाई पनि लिइएको छ । हुन सबै कोही व्यक्तिहरू पूर्व जन्मका आफै आगा बुबा हुन् । यहाँ सम्म कि (Sutra of Contemplation on the practicing Methods of Samanta Bhadra Bodhisatva) बताए अनुसार मानिसहरूले सबै मानिसहरूमा बुद्ध देख्न सक्नु पर्दै र सबै मानिसहरूमा आफै आगा बुबाको अनुहार देख्न सक्नुपर्दै । बहुमजाल सूत्रले आपना आमाबुबा उमेरका सबै व्यक्तिहरूलाई आफै आमाबुबा जस्तै व्यवहार गरी आदरभाव र सम्मान व्यक्त गर्नु पर्दै भनेको छ । यस्ता भावनाहरूलाई ट्वयङ्गम गरी आत्मसात गर्न सकेमा यस संसारमा कलह, झौझगडा, न्यून भई प्रेम, माया, ममता र अनुशासन वृद्धि भई एकै परिवारको भावना जन्म भई सुन्दर शान्त र विशाल विश्वको निर्माण गर्न ठूलो सधाउ पुग्ने हुनेछ । मुख्य कुरा के हो भने मानवीय बुद्ध धर्मले आमा, बा, छोरा, छोरी बीच एक आपसमा माया ममता र आचारसंहितामा आधारित सम्बन्ध स्थापना एक आदर्शमय परिवारको कल्पना गरेको छ जुन विस्तारित हुँदै विश्व एक परिवारको स्वरूप लिनेसम्म पनि हुन सबै ।

एउटा गाथामा लेखेको छ, “कर्तव्यबोध र पालनाले चित्त शुद्धीकरणमा ठूलो योगदान पुग्छ भने त्यही शुद्ध चित्तमा नै बुद्ध विराजमान हुन्छ । आमाबाबु छोराढ्होरी

सबैले यो कुरालाई चिन्तन मनन गर्नुपर्दै ।

निष्कर्षमा यस्तो भन्न सकिन्द्य एउटा आदर्श परिवारबाट मात्र एउटा आदर्श समुदाय र त्यसको राष्ट्र र विश्वको कल्पना गर्न सकिन्द्य भने त्यसको भुलात छोराढ्होरीको आमाबाबुप्रतिको आज्ञाकारिता र कर्तव्यपर यथाताबाट हुन्दै ।

वसको लागि हामीले बुद्ध धर्मको मंगल सूत्रको यस इलोकको मर्मलाई राप्रोसंग बुझौ:

मांता पितृ उष्टुपान् पुच्छारस्स संगहो
अनाकूला च कम्मन्ता, एतं मंगल मुसम्म
आमाबाबुको सेवा गर्नु स्त्री पुन्न-पुत्रीको भरण पोता गर्नु
आकूल व्याकूल हुन नपर्ने कार्य गर्नु यही नै उत्तम मंगल हो ।

वसल सञ्चले यहाँसम्म भनेको छ कि

यो मातरं वा पितरं वा, जिणकं गतं योग्यम् ।

पहु सन्तो न भरति, तं जज्ञा वसलो इति

जसले वैश नाधेर बुढाबुढी भइसकेका आमाबाबुलाई आफूमा सामर्थ्य भएर पनि पालनपोषण गर्दैन भने ऊ “वसल” हो अर्थात् चण्डाल हो भनेर जान्नु—
यस्तै मातरं वा पितरं वा, जिणकं गतं योग्यम् ।
पहु सन्तो न भरति, तं जज्ञा वसलो इति

जसले वैश नाधेर बुढाबुढी भइसकेका आफै आमाबाबुलाई सामर्थ्य भएर पनि पालनपोषण गर्दैन, यो नै उसको परिहानी अर्थात् विनाशको कारण भन्दै ।

यसरी बुद्ध धर्मले मातापितालाई उच्चतमा सम्मान स्थान प्रदान गरिएको कुरालाई मनन युरी मातापिताका गुणकारी कार्य स्मरण गरी सोही अनुरूप हातमा आचार विचार र व्यवहार हुनुपर्दै । ■

सूचना ! सूचना !! सूचना !!!

धर्मदिन्ना (चमेली) गुरुमां प्रवित हुनुभएको ५० वर्ष पूरा भएको शुभ उपलक्ष्यमा स्विति अधिनन्दन समारोह हुन गइरहेको सुखद सूचना प्रकाशन गरिएको छ । उक्त समारोहमा भाग लिन हुनु अस्तु भानुभावहरूलाई हार्दिक ओमन्त्रण गरिएको छ ।

मिति- २०६६ कार्तिक २८ गते शनिवार

समय- विहान ७ बजे देखि २ बजे सम्म

स्थान- धर्मकीर्ति विहार श्रीघ: न:घ: काठमाडौं ।

योग अभ्यास विधि - भाग ५१

रेकी बैकलिपक उपचार केन्द्र, दिव्यज्योति समूह नेपाल, श्रोटाहिटी, काठमाण्डौ, फोन नं.: ४२२४०८५

उच्च रक्तचाप र मुटु रोग

गत अंकमा मुटुरोग लाग्नुका कारण र मुटुरोगका विशेषज्ञले दिन भएको निर्देशन अनुसार पूर्ण रूपले पालना गर्ने हो भने देखि रोगनियन्त्रण गर्न सकिन्छ भन्ने वारे उल्लेख गरेका थिएँ। त्यसै मुटु रोगका कारण नै उच्च रक्तचाप हुन सक्छ भन्ने वारे उल्लेख गर्दै यस अंकमा उच्च रक्तचापको बारेमा एक परिचय प्रस्तु गर्न लागेका छौं।

उच्च रक्तचाप भन्ने वित्तिकै शारीरिक एवं मानसिक तनावका कारण लाग्ने रोग भनी बुझ्नु पर्दछ। यो रोग मानव शारीरिक दुईवटा कारणले लागदछ। पहिलो कारण दिन चर्यामा गलत आहार-विहार, रहन-सहन र दुर्व्यसनका कारण हो भने दोस्रो कारण वशानुग्रह कारण हो। उच्च रक्तचापका लक्षण कसैलाई एक पटक देखा पर्दछ भने कसैकसैलाई विस्तारै देखा पर्दछ, सम्भवतः यो रोग महिला, पुरुष दुवैलाई ३५ देखि ४० वर्षबाट लक्षणहरू देखा पर्न थाल्दछ तर हाल आधुनिक र हन-सहन र खानापानका कारण युवापिदीहरूमा पनि यस रोगको लक्षणहरू देखा पर्न थालेको छ। विश्वमा आधुनिक औषधि विज्ञानका खोजकर्ताहरूले यस रोगले दिनानुदिन विकराल रूप लिइ रहेको छ भन्ने खोज गरेका छन्। यस रोग द्वारालाग्ने रोगहरू जस्तै हृदयघाट, पक्षघात, मृगैलाको समस्याका साथै मनोकाइक रोगहरू बढिरहेको छ। हाल सम्म वैज्ञानिकहरूको खोज अनुसार यस रोगलाई नियन्त्रण मात्र गर्न सकिरहेको छ र सोका लागि आजीवन औषधि खानु पर्दछ। विश्वका मानव जातिहरूले यस रोगबाट मृत्त किहिले पाउने हो, मानव जातिहरूलाई चेतना किहिले आउने हो किनकी उदाहरण स्वरूप केही तथ्य सत्य कथाहरू यहाँ प्रस्तुत गर्न लागेको छु।

एकजना ४०-५० वर्षको असल व्यक्ति केही क्षण अगावै आफ्नो दिन चर्या तदारूकताका साथ सम्पन्न गर्न हतार गरी रहेको थियो। तर प्राकृतिक विडम्बना केही क्षणमा उहाँ छाति समातेर चिच्चाउन लाग्नु भयो भने साथै पिडाले छटपटाउन लाग्नु भयो।

उहाँको परिवारहरू र छिमेकीहरू अवाक भए तत्काल उहाँलाई उपचार केन्द्रमा लियो तर धेरैठिलो भइसकेको थियो, उपचारकहरूले उहाँलाई मृत घोषणा गरे र मृत्यु प्रमाण-पत्रमा उहाँको मृत्यु हृदयघाटबाट भएको भनी उल्लेख गरेका थिए। उहाँका परिवारहरू र छिमेकीहरूअचिन्तित भए किनकी उहाँलाई यस्तो हृदय विदारक रोग लागेर पनि उनीहरू अनभिज्ञ थिए, उहाँका परिवारहरूलाई उहाँलाई लागेको रोग वारे अज्ञानतामा ठूलो पछुतो भयो। उहाँहरूको परिवारमा कसैलाई पनि उच्च रक्तचापको समस्या थिएन।

उहाँको अज्ञानता भनौं या हेलचेकाई भनौं समाजका एक

रेकी, योगा शिक्षक एवं प्रा.चि.डा. गोपाल प्रधान

असल व्यक्तिको युवा अवस्थामा जीवन लीला हृदयविदारक मृत्यु भयो।

अब कथा दोस्रो :

एक जना समाजका प्रतिष्ठीत व्यक्ति आफ्नादैनिक व्यवसायमा इमान्दारीता पूर्वक नियमित कार्यहरू संचालन गर्दै थिए, एक दिन उहाँको छातिको देखे भागमा अनायास पिडा हुन थाल्यो, तत्काल उहाँले आफ्नो सहयोगीहरूका साथ उपचार केन्द्रमा पुनु भयो तत्काल उहाँको उपचार गरियो। उहाँले उपचारकको निर्देशन अनुसार औषधि सेवन गर्न थाल्नु भयो। यस कथा अनुसार हामीले के बुझनुपर्छ भने कुनै पनि समस्या विकराल हुँदैन जब हामी समस्यालाई हेलचकाई गर्दैनौं र निर्देशन अनुसार पालना गर्दछौं।

अब कथा तेस्रो :

यहाँ अब एक प्रतिष्ठीत व्यक्तिको वारेमा कुरा गर्न लागेको छु। उहाँले सदैव भन्ने गर्नु हुन्न्यो म पूर्ण रूपले निरोगी छु। मलाई रोग लाग्न सकैदैन किनकी म सदैव विहान एक-डेढ घण्टा हिइने गर्दछु। यहाँ पनि प्राकृतिक विडम्बना भन्न चाहन्छु। उहाँको परिवारमा वंशाणुगत उच्च रक्तचाप थियो। हो मित्र उहाँले भने अनुसार व्यायामले रोग लाग्न दिवैन तर यदि उसका परिवारमा यस्ता मनोकारिक रोगहरू छन् भने उसले आफ्नो आहार-विहारमा पनि सुधार ल्याउनु पर्दछ। साथै औषधि पनि प्रयोग गर्नाका साथै उपचारकको निर्देशन अनुसार पालना गर्नु पर्दछ। नब्र भने त्यस व्यक्तिलाई देखिएको समस्या जस्तै एक रात उ रातभरी निदाएर विहान उद्ध देखे हात गहौं भएको रूपमा लियो तर केही समय पश्चात् उसको देखेपट्टिको अंग विस्तारै निस्कृय हुन थाल्यो र अन्तमा त्यो व्यक्ति पक्षघाटबाट पिडात भयो।

अब कथा चौथो :

एउटा ठूलो शहरमा एकजना सामाजिक कार्यकर्ताको हजुरबालाई हृदयघाटको समस्या थियो भने उसका परिवारमा उच्च रक्तचापको समस्या थियो। यसै कारण उहाँले सामाजिक कार्यका साथै नियमित योगासन, आहार-विहारमा ध्यान पुऱ्याउँदथ्यो। यसैकारण उहाँलाई सदैवको लागि स्वस्थ एवं दिर्घायू प्राप्त भयो। यसै कारण उहाँलाई उहाँका छोरा नातिहरू पनि स्वस्थ भए।

अतः मित्रहरू मैले यहाँ केही उदाहरणहरू स्वरूप यी कथाहरू प्रस्तुत गर्नुको उद्देश्य हामीहरूले पनि प्राकृतिक पद्धति अनुसार दैनिक दिनचर्यामा आहार, योगासन, ध्यान आदि नियमित गर्ने हो भने कुनै पनि औषधि प्रयोग विना उच्च रक्तचापलाई नियन्त्रण एवं निदान गर्न सक्दैन्नौ। ■

अनन्त ज्योति: - ४

अद्य भिक्षु सिङ्ग युनका धर्मविन्तन
अनुवाद- देवकाली आश्रम

३७

- धैर्य र शान्त स्वभावले असल भावनाहरूलाई जन्म दिन्छन् ।
- विनम्रताले असल सम्बन्ध पैदा गर्दछ ।

३८

- तिमी सही र क्षमाशील छौं भने तिमी पुण्यवान र गुणवान छौं ।
- पुण्यवान गुणहरूले तिम्रो कार्यक्षेत्रलाई विस्तृत पारि दिन्छन् ।
- तिमी गलत र भगडालु छौं भने तिमी अरूलाई तर्साएर दुःख दिईछौं ।
- अरूलाई डर धम्की देखाएर दुःख दिईछौं भने तिमी तिम्रो कार्य क्षेत्रलाई संकुचित पार्दैछौं ।

३९

- सबै कुरा सफा र स्पष्ट पार्नु अरू मानिसहरूसँग राम्रो सम्बन्ध स्थापना गर्नको लागि एउटा जादुगरीय उपाय हो ।
- आफ्ना खराब आचरण र विचारहरूमा आमूल परि वर्तनले तिम्रो समुन्नतिमा तीव्र गति प्रदान गर्दछ ।

४०

- अरूलाई सुखी बनाउन हामीले दुःख भोग्नु पर्ने पनि हुन सक्छ ।
- हामीले आफूलाई सुखी बनाउन खोज्दा अरूले दुःख पाउन सक्छ ।
- हामीले आफूलाई सुखी बनाउनुभन्दा अगाडि अरूलाई सुखी बनाऊ ।
- सबैजना सुखी छन् भने सबैजना ठीक हुन्छन् ।

४१

- आफ्नो निजी फाइदाको लागि तिम्रा दाजुभाइ र दिदीबहिनीसँग नलड ।
- स्वार्थको लागि परिवार र साथीहरूलाई चोट नपुऱ्याऊ ।
- तिम्रो आफ्ना लोभ र कृपण स्वभावको कारणले अरूलाई प्राप्त हुने साधुसन्तका करुणाको वाधा नबन ।
- हिंसात्मक कार्यद्वारा समाज र राष्ट्रको सदभावना र सामव्यवस्थामा खलल नपुऱ्याऊ ।

४२

- कुनै कार्य गर्नु अगाडि योजना तर्जुमा गर ।
- धनको प्रयोग गर्न अगाडि आर्थिक योजन (बजेट) बनाऊ ।
- कुनै कार्यको कार्यान्वयन गर्न अगाडि लक्ष्य निर्धारण गर ।
- भविष्यको योजनाको लागि आशा जगाऊ ।

४३

- उचित र न्यायपूर्ण हुनु नै अरूलाई व्यवहार गर्ने तरिका हो ।
- जेहन्दार र विवेकशील हुनु बाँच्ने तरिका हो ।
- यश अवयशमा भागीदार हुनु नै भित्र बनाउने तरिका हो ।
- जीवनमा अधिक बदले तरिका जीवन मृत्युसँग नडाराउनु हो ।

४४

- आफूसँग भएका धनसम्पति, नामप्रतिष्ठा, तीव्र इच्छा र चाहना, अशान्त विचारबाट अलगग हुन सकेमा जे जस्तो परिस्थितिमा पनि तिमी निराश हुने छैनौ ।

४५

- उदात्त चित्तले सहिष्णुतातर्फ डोन्याउँछ ।
- सहिष्णुताले उत्तरदायी कार्यतर्फ अश्वसर चलाउँछ ।
- मिहिनेतले लक्ष्मा पुञ्चाउँछ ।
- मितव्यविधिताले तिमीलाई धनी बनाउँछ ।

४६

- गुणहरूका कारणले तिमी आदरणीय हुनेछौं ।
- उपलब्धिले गर्दा तिमी प्रशंसित हुनेछौं ।
- विशाल हृदयले गर्दा तिम्रो जयजयकार हुनेछौं ।
- सहिष्णुताले गर्दा तिमी अनुकरणीय हुनेछौं ।

४७

- आपत विपद्बाट मुक्त हुन धैर्य जादुगरीय उपाय हो ।
- पुण्य बढाउनु दया जादुगरीय उपाय हो ।

४८

- जसले बुझेको छ, उसले व्यवसाय राम्रोसँग चलाउँछ ।
- कसरी कामकूरो गर्नु पर्दै भन्ने बुझेले राम्रो तरिकाले व्यवहार गर्दछ ।

क्रमशः

धर्मकीर्ति विहार

गतिविधि



सामुहिक महापरिचाण पाठ गर्नुहुँदै शिक्षणी गुरुमांहरूको समूह

दिवंगत रत्नमञ्जरी गुरुमांको पूण्य तिथीमा अहोरात्री महापरिचाण पाठ सम्पन्न

२०६६ आश्विन १५ गते, विहीबार

स्थान- धर्मकीर्ति विहार, श्रीघः नःघः काठमाडौं।

दिवंगत पूज्य रत्नमञ्जरी गुरुमांको तेश्रो बार्षिक तिथीको पूण्य स्मृतिमा गुरुमांहरूको समूहबाट अहोरात्री महापरिचाण पाठ सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा पूज्य धर्मवती गुरुमाले धर्मदेशना गर्नुभएको थियो।

दिवंगत रत्नमञ्जरी गुरुमांको पूण्य स्मृतिकोषबाट जलपान व्यवस्था गरिएको उक्त कार्यक्रममा सहभागी रहनु भएका धर्मकीर्ति विहार अन्तरर्गत शाखा विहारहरूका सम्पूर्ण गुरुमांहरूलाई रत्नमञ्जरी गुरुमां पूण्य स्मृतिकोषबाट यथाश्रद्धा दान प्रदान गरिएको थियो उक्त कार्यक्रममा अन्य उपासकोपासिकाहरूले पनि दान प्रदान गरिएको थियो। कार्यक्रमको अन्त्यमा रत्नमञ्जरी गुरुमांको पूण्यस्मृतिमा पूण्यानुमोदन गरी कार्यक्रम सम्पन्न गरिएको थियो।

यसदिन धर्मकीर्ति ज्ञानमाला भजनलाई धर्मवती गुरुमाले रु. १००००- चन्दा प्रदान गर्नु भएको थियो।

शनिवारिय कक्षा

विषय- अंगुतर निकाय (एकक निपात)

२०६६ शाढ २० गते, शनिवार

स्थान- धर्मकीर्ति विहार, श्रीघः नःघः।

प्रस्तुति- अमीर कुमारी शाक्य

यस दिन भद्र रत्न मानन्धरले अंगुतर निकाय अन्तरर्गत एक धर्मपालिको दश शति मध्ये एक धर्मानुसति विषयमा प्रवचन दिनुहुँदै भन्नुभयो-

हामीले बुद्ध गुण ९ बटालाई बारम्बार स्मरण गर्दै जाने अभ्यास गर्न सक्यौ भने विस्तार विस्तारै हाम्रो मनमा रहेका अकुशल धर्मलाई पखाल्न मददत मिल्नेछ। र कुशल धर्म उत्पन्न गर्ने कार्यमा टेवा मिल्नेछ।

एक धर्मपालिको दोसो वर्गमा १० वटा सूत्रहरू छन् । यी १० वटा सूत्रहरूमा भगवान बुद्धले यसरी भन्नुभएको छ ।

संसारमा यस्तो धर्म मैले देखेको छु, जुन धर्म पहिला उत्पन्न नभएको कुशल उत्पन्न भयो, उत्पन्न अझसकेको कुशल धर्म भन वृद्धि हुदै गएको छ । यसरी नै मानिसहरूलाई सम्यक दृष्टिले कुशल कर्म र मिथ्यादृष्टिले अकुशल कर्म रोप्न लगाउने गर्दछ । यसका ५ कारणहरू यसरी रहेका छन्-

१. परिवारको माहौल-

मानिस जुन परिवारमा हुर्किन्छ, उसमाथि त्यस परिवारको आर्थिक अवस्था, धर्म संस्कार आदिको ठूलो प्रभाव परिरहेको हुन्छ । यसले उसलाई कुशल कर्म र अकुशल कर्म रोपाउने कार्यमा ठूलो भूमिका खेलिरहेको हुन्छ ।

२. नाता कुटुम्बको माहौल-

आ-आफ्ना नाता कुटुम्बको संगतले पनि हामीलाई ठूलो प्रभाव पारिरहेको हुन्छ ।

३. साथीभाईहरू-

साथीभाईहरूको संगतले पनि कुशल अकुशल कर्म रोप्ने कार्यमा प्रभाव परिरहेको हुन्छ ।

४. पेशागत संगत-

मानिसले आफू बाँच्नका लागि कुनै न कुनै येशा त अंगालै पर्ने हुन्छ तर उसले कस्तो पेशा अपनाएको छ, त्यस पेशाको लागि कस्तो मानिससंग हेलमेल गरेको छ, त्यही अनुसार पनि कुशल र अकुशल कर्म रोपिरहेको हुन ।

५. देशको परिस्थिति-

आफ्नो देशको राजनैतिक परिस्थितिले गर्दा पनि मानिसहरूले कुशल र अकुशल कर्म रोप्ने कार्यमा प्रभाव परिरहेको हुन्छ ।

मानिसहरूको दृष्टिकोण राम्रो र नराम्रा भइने रहेको हुन्छ । राम्रा कुशल कर्मको कारणले असल गतिमा जन्म लिने गर्दै भने खराब नराम्रो कार्यले दुर्गतिमा जन्म लिने

लगाउने गर्दै ।

त्यसैले भगवान बुद्धको अन्तिम उपदेशानुसार हामीले सधै आफ्नो तर्फबाट राम्रो कार्य भइरहेको छ कि खराब कार्य भइरहेको छ, त्यसमा सतर्क र जागरूक हुन अत्यावश्यक छ ।

धर्मकीर्ति ज्ञानमाला भजन गतिशिष्टि

(१) ने. सं. ११२९ गुलागा दशमी २०६६ श्रावण ३१ गते शनिवार हःखा यल ।

हःखा ज्ञानमाला भजन संघया आयोजनाय संचालित ज्याइवले धर्मकीर्ति ज्ञानमाला भजन पाखें ज्ञानमाला भजन प्रस्तुत जुल । थुगु ज्याइवले हःखा ज्ञानमाला भजन प्रस्तुत जुल । थुगु ज्याइवले हःखा ज्ञानमाला भजनया अध्यक्ष जुजुभाई शाक्य व उपाध्यक्ष शान्तमान शाक्य याखें ध.की. ज्ञा. भजन खलःया दुजःपि फुकसित खाता गां कवखायकाः सम्मान याःगु खै उल्लेख जुधाच्छु दु । हःखा ज्ञानमाला भजन संघ पाखें भगवान बुद्धया फोटो दुगु फ्रेम सह सचीव रामेश्वरी महर्जनयात लःन्हाना दिलसा ध.ज्ञा.भ.या पाखें शान्तमान शाक्ययातः लुम्निक चिलःल्हाना सम्मान याःगु दु ।

(२) ने. सं. ११२९ कौलारव द्वादशी, वि. सं २०६६ आश्विन १५, धर्मकीर्ति विहार, श्रीघः नःघ काठमाडौं

दिवंगत रत्न मञ्जरी गुरुमांको पूज्य सूत्रिमा आयोजित अहोरात्री महापरित्राण पाठ कर्यक्रम शुरू हुनु अगाडि धर्मकीर्ति ज्ञानमाला भजन प्रस्तुत गरिएको थियो । उक्तदिन पूज्य धम्मवती गुरुमांके धर्मकीर्ति ज्ञानमालालाई रु. १००० ।- चन्दा प्रदान गर्नु भएको थियो ।

(३) ने. सं. ११२९ कौलाथ्व कति पुन्ही २०६६/६/१८ आइतबार

ध.की.बौ.ज्ञा. भजनका उपाध्यक्ष जुजुभाई शाक्यको ६१ औ जन्मोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा ज्ञानमाला भजन प्रस्तुत गरिएको थियो । यसदिन ज्ञानमाला भजनलाई जुजुभाई शाक्यको तर्फबाट रु २०००।- चन्दा प्रदान गरिएको थियो ।

“शरीर, बचन र भ्रन तीने कुराबाट बुराचरण नगरी सवाचरण गर, यी सबैलाई संयममा राख । यस्तो संयमी व्यक्तिलाई नै सुलयमी भनिन्छ ।” - धर्मपद

ध्यानकुटी मैथी केन्द्र बाल आश्रमलाई सहयोग

१. हेरा देवी तुलाधर,	रु. १०००	२३. कमला मानन्धर	रु. १००
२. तारा केशरी दुंगाना, लाजिम्पाट	रु. ११००	२४. समा तुलाधर, ज्याथा	रु. १००
३. मन्दिरा तासाकार, भरु	रु. ५०५	२५. आर्य तुलाधर	रु. १००
४. सन्तुमान तुलाधर	रु. ५००	२६. परिपानि कंसाकार	रु. १००
५. सक्षममान तुलाधर	रु. ५००	२७. प्रफुल्ल कंसाकार	रु. १००
६. परिक्षा बनिया, बुराँखोः	रु. ५००	२८. जगत	रु. १००
७. दिलिप श्रेष्ठ, जनागाल	रु. ५००	२९. मणिक तुलाधर	रु. १००
८. सचिन शाक्य बनेपा	रु. ५००	३०. पूर्ण लक्ष्मी तुलाधर, दगु बहाल	रु. १००
९. चिनि शोभा कंसाकार श्रीघः	रु. ३००	३१. प्रमिला तुलाधर, दगु बहाल	रु. १००
१०. केश चन्द्र शाक्य, बनेपा	रु. ३००	३२. प्रविता, तुलाधर, दगु बहाल	रु. १००
११. भिक्षु यज्ञासार, सुमंगल विहार	रु. २५०	३३. भुवन हिरा तुलाधर	रु. ५२
१२. रूपशोभा तुलाधर,	रु. २०५	३४. तीर्थ बहादुर श्रेष्ठ	रु. ५०
१३. भिक्षु अञ्जारतन, सुमंगल विहार	रु. २००	३५. अन्द्रज्योति शाक्य, बनेपा	रु. ५०
१४. भिक्षु नारद, आनन्दकुटी विहार	रु. २००	३६. मणिषा	रु. ५०
१५. भिक्षु शोभित, गणमहाविहार	रु. २००	३७. ज्ञानप्रभा मानन्धर	रु. ५०
१६. रेशमा शाक्य, बुद्धनगर	रु. २००	३८. सरिता शाक्य	रु. ५०
१७. सुवर्णदास तुलाधर	रु. २००	३९. ५० भन्दा तल एक मुष्टा	रु. २३२
१८. जिनतारा	रु. १०५	४०. बाबु राजा तुलाधर, ग्लाश हाउस	रु. १०००
१९. हिरा, बाफल	रु. १०१	४१. धर्मवीर शाक्य	रु. १०००
२०. जगत माया मानन्धर	रु. १००	४२. राजेन्द्र	रु. १००
२१. लक्ष्मी मानन्धर, बनेपा	रु. १००	४३. निसा कंसाकार	रु. १००
२२. श्रीनीति तुलाधर, नक्साल	रु. ५५०		

(१) अस्त्रोपयोगिक विवरण अनुसार दर्शाइए अस्त्रोपयोगिक विवरण अनुसार दर्शाइए

सरस्वति संस्कृत ग्रन्थ भवानीपुस्तकालय, नेपाल दर्शाइए अस्त्रोपयोगिक विवरण अनुसार दर्शाइए

सरस्वति भवानीपुस्तकालय

देवाली भवानीपुस्तकालय

तेजा शान्तिकाल

वीर्यो भवानीपुस्तकालय

मानन्धर भवानीपुस्तकालय

सरस्वति भवानीपुस्तकालय

देवाली भवानीपुस्तकालय

तेजा शान्तिकाल

वीर्यो भवानीपुस्तकालय

मानन्धर भवानीपुस्तकालय

सरस्वति भवानीपुस्तकालय

देवाली भवानीपुस्तकालय

तेजा शान्तिकाल

वीर्यो भवानीपुस्तकालय

मानन्धर भवानीपुस्तकालय

सरस्वति भवानीपुस्तकालय

देवाली भवानीपुस्तकालय

तेजा शान्तिकाल

वीर्यो भवानीपुस्तकालय

मानन्धर भवानीपुस्तकालय

मैत्री बोधिसत्त्व विहारमा बुद्धपूजा र धर्मदेशना
२०६६ आश्विन १० गते शनिवार

स्थान- मैत्री बोधिसत्त्व महाविहार, जमल ।

यसदिन धर्मकीर्ति ज्ञानमाला भजनबाट ज्ञानमाला भजन प्रस्तुत भइसकेपछि धम्मवती गुरुमाले पञ्चशील प्रार्थना गराउनु भई बुद्धपूजा कार्यक्रम संचालन गर्नुभएको थियो । सो पछि उहाँले धर्मदेशना गर्नुभएको थियो ।

यसदिन कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण सहभागीहरूलाई दिवंगत व्यक्तिहरू हर्षरत्न स्थापित, तीर्थरत्न स्थापित, मोहन कुमारी स्थापित र संजय रत्न स्थापितको पूण्य स्मृतिमा दाता विजय रत्न स्थापित र प्रभावती स्थापितको तर्फबाट जलपान व्यवस्था मिलाउनु भई पूण्य सञ्चय गरिएको थियो ।

भद्र कल्प चैत्य निर्माणार्थ १६ फुट अगलो बुद्ध मुर्ति ढलाई कार्य सम्पन्न गरियो
२०६६ आश्विन २८ गते, कीर्तिपुर ।

त्रिरत्न कीर्ति विहार गुतःपौ कीर्तिपूरमा भद्रकल्प चैत्य निर्माणार्थ १६ फुट अगलो बुद्ध मुर्ति ढलाई गर्ने कार्य सम्पन्न गरिएको समाचार छ । त्रिरत्न कीर्ति विहार परिवारको आयोजनामा आयोजित उक्त समारोहका ज्ञानमाला भजन, बुद्धपूजा र धर्मदेशना परिचाण पाठ लगायत दान प्रदान र भोजनदान आदि कार्यक्रम सम्पन्न गरिएको थियो ।

भिक्षु बुद्धघोष महास्थविरको ८९ औं जन्मोत्सव सम्पन्न

२०६६ आश्विन १३ गते, मंगलबाट

स्थान- श्री सुमंगल विहार, ल.पु. ।

संघनायक, अगगमहासद्धम्म जोतिक धज, ने.बौ.प शिक्षाका आजीवन शिक्षाध्यक्ष पूज्य भिक्षु बुद्ध घोष महास्थविरको ८९ औं जन्मोत्सवको उपलक्ष्यमा यसदिन बुद्ध पूजा, धर्मदेशना र भोजन दान गरी भव्य रूपमा सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा संघनायक भिक्षु बुद्धघोष महास्थविरको सक्षिप्त जीवनी प्रस्तुत गरिएको थियो भने

सुमंगल विहार समुन्नतिका लागि सहयोग गर्नुहुने जेष्ठ उपासकहरूलाई अभिनन्दन पत्र प्रदान गरिएको थियो । यसरी नै सुमंगल बौद्ध संघ र श्री सुमंगल स्वास्थ्य उपचार कोषका आजीवन र मासिक सदस्यहरूलाई प्रभाषण पत्र प्रदान गरिएको थियो । भिक्षु संघलाई अष्टपरिष्कार दान पश्चात् भिक्षुसंघ र गुरुमांहरूलाई दान प्रदान पछि उपस्थित सबैलाई भोजनको व्यवस्था गरिएको थियो ।

अष्टेय उप्पलवण्णा गुरुमांको स्वर्णिम

अभिनन्दन समारोह सम्पन्न

२०६६ आश्विन १६ गते, शुक्रवार

स्थान- नागबहाल, ललितपुर ।

उप्पलवण्णा (चिनी) गुरुमां प्रवर्जित हुनुभएको ५० वर्ष पूरा भएको उपलक्ष्यमा तारेमाम संघ, नागबहाल हिरण्यवर्ण महाविहारको प्रमुख व्यस्थापन एवं प्रवर्जित स्वर्णिम दिवस समारोह समिति सन्ति सुखावास चाकुपात ललितपुरको आयोजनामा स्वर्णिम अभिनन्दन समारोह सम्पन्न गरिएको थियो ।



भिक्षुणी संघको तर्फबाट अभिनन्दन-पत्र ग्रहण गर्नुहुन्दै उप्पलवण्णा गुरुमा

कार्यक्रमको प्रारम्भमा ज्ञानमाला भजन प्रस्तुत गरिएको थियो भने सो पछि नागबहाल देखि हिरण्यवर्ण महाविहार सम्म बुद्धपूजा कार्यक्रम संचालन गरिएको उक्त कार्यक्रममा शील प्रार्थना पश्चात् विमलजाणी गुरुमाले स्वागत भाषण गर्नुभएको थियो । त्यसपछि अगगत्राणी



अभिनन्दनपाप्त गर्नु भएपछि मन्तव्य व्यक्त गर्नुहुँदै
उप्पलवण्णा गुरुमां

गुरुमांले उप्पलवण्णा गुरुमांको जीवनी प्रस्तुतु गर्नुभएको थियो ।

भिक्षु कोषडञ्जले धर्मप्रचार कार्यक्रममा उप्पलवण्णा गुरुमांको योगदान एवं विशेषता विषयमा प्रकाश पार्नुहुँदै धर्मदेशना गर्नुभएको थियो । भिक्षु अश्वघोष महास्थविर एवं भिक्षुणी धम्मवतीको तर्फबाट आशिर्वादपूर्ण मन्तव्य व्यक्त गरिएको थियो ।

सो पश्चात् उप्पलवण्णा गुरुमालाई उहाँले आफ्नो ५० वर्षिय त्यागी जीवनमा पुर्याउनुभएको धर्मप्रचार सम्बन्धि योगदामलाई कदर गर्दै शान्ति सुखावास विहार चाकुपाट ल.प., अन्तर्राष्ट्रिय भिक्षुणी संघ, हिरण्य वर्ण महाविहार, तारेमाम संघ नागबहाल ल.प., विश्व शान्ति विहार संरक्षण समिति लगायत विभिन्न संघ संस्था र कमिटीहरूबाट अभिनन्दन पत्र प्रदान गर्नुहुँदै अभिनन्दन गरिएको थियो । स्मरणिय रहेको छ, अन्तर्राष्ट्रिय भिक्षुणी संघले यसरी ५० वर्ष प्रव्रजित जीवन विताउनु भएका प्रव्रजित गुरुमाहरूलाई प्रदान गर्दै आएको अभिनन्दनपत्र यो समेत आठौ पटकको हुनगएको छ । त्यसपछि त्यहाँ उपस्थित हुनुभएका गुरुमाहरू लगायत अन्य थुपै उपासकोपासिकाहरूको तर्फबाट पनि उहाँको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो ।

त्यसपछि अभिनन्दित उप्पलवण्णा गुरुमांले अभिनन्दन गर्नुहुने सम्पूर्ण संघसंस्था र कमिटीहरू लगायत सबै महानुभावहरूलाई धन्यवाद व्यक्त गर्नुहुँदै आफ्नो हर्षपूर्ण मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा पुष्कर शाक्यले धन्यवाद ज्ञापन गर्नुहुँदै कार्यक्रम समापन गरिएको थियो ।

सो पश्चात् कार्यक्रममा उपस्थित हुने गुरुमाहरू र उपासकोपासिकहरूलाई भोजनको व्यवस्था गरिएको थियो । भोजन कार्यक्रम पछि भन्ते गुरुमाहरूको तर्फबाट परित्राण पाठे भएको थियो । त्यसपछि उक्त कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण भन्ते गुरुमाहरूलाई उप्पलवण्णा गुरुमां लगायत अन्य उपासकोपासिकाहरूको तर्फबाट दान प्रदान गरिएको थियो ।

विभिन्न स्थानहरूमा २२७१ औ शस्त्र

परित्याग दिवस सम्पन्न

(१) २०६६ आश्विन १४, बुलु ललितपुर

महान धर्म सम्राट अशोकद्वारा अस्त्र शस्त्र परित्याग गरी निशस्त्रिकरण अभियानका सूत्रधार बन्नु भएको महान विजया दशमीको दिन २२७१ औ शस्त्र परित्याग दिवसको रूपमा यसपाली पनि हर्ष उल्लासका साथ एक समारोहको वीचमा सम्पन्न भयो । थेरवाद बौद्ध दायक केन्द्रीय परिषद् एवम् (चापागाउँ) बुलु बौद्ध शान्ति विहारको संयुक्त आयोजना भएको उक्त समारोहमा भिक्षु भिलिन्दले पञ्चशील प्रार्थना गराउनु भयो भने भिक्षु बुद्धियोले सभापतिको आसन ग्रहण गर्नु भएको थियो । विहारका सचिव रविन महर्जन ले स्वागत भाषण गर्नु भएपछि उपस्थित सम्पूर्ण धार्मिक, सामाजिक, आर्थिक एवम् राजनैतिक क्षेत्रबाट समेत प्रतिनिधित्व गर्नु हुने महानुभावहरूलाई स्वागत गर्नु भयो । डा. सानुभाई डंगोल, डा. लक्ष्मण शाक्य, डा. अनूपम श्रेष्ठाचार्य, नेपाल बौद्ध परिषद्का अध्यक्ष महेश्वरराज वज्राचार्य, बौद्ध विद्वानहरूलाई सम्बोधन गर्दै थेरवाद बौद्ध दायक केन्द्रीय परिषद्का अध्यक्ष बखतबहादुर चित्रकारले सम्राट अशोकको योगदान वारे चर्चा गर्दै शस्त्र परित्याग दिवसको महत्वबारे जानकारी दिनु भयो । उहाँले भन्नु भयो “सम्राट अशोक बुद्ध जन्मभूमि नेपालको लुम्बिनीमा आएको र अशोक स्तम्भ त्यहाँ जडान

गरी राखेकोले आज भगवान बुद्ध नेपालमा जन्म भएको
हो भनी विश्व समुदायले भनेको छ ।”

प्रमुख अतिथिको आसनबाट बौद्ध शिक्षु विमलज्यूले
साँच्चैको शस्त्र त्याग गर्नु भनेको प्रत्येक व्यक्तिको मन
भित्रहरे दुःख दिइ रहने राग-द्वेष र मोहरूपि शस्त्रलाई नै
त्याग न सक्नु हो भन्नु भयो । उपत्यकाका विभिन्न बौद्ध
विहारहरूबाट भाग लिन आएका श्रद्धालु उपासक-
उपासिकाहरूलाई बौद्ध भजनटोलीले भजन गाएर पनि
समारोहको महत्त्व बढाई दिएको थियो । विहारका अध्यक्ष
मोतीलाल महर्जनको बौद्ध शान्ति विहारको परिचय दिई
निर्माण कार्य जारी रहेको उत्त विहारलाई सबदो आर्थिक
सहयोग गरी सधाउन पनि अनुरोध गर्नु भयो । अन्तमा
विहार समितिका सदस्य भाईराम महर्जनले समारोह सम्पन्न
गर्नु भएको थियो ।

(२) २०६६ आश्विन १४ नगदेश ठिमी,

नगदेश बौद्ध समूह र बौद्ध ल्यायम्ह पुचः नगदेशको
संयुक्त आयोजनामा महान विजया दशभीको दिनमा
नगदेश बुद्ध विहारको धर्महलमा “२२७१ औं शस्त्र
परित्याग दिवस” मनाई बुद्ध पूजा समेत गरीयो ।
श्रद्धेय केशावति गुरुमाँको प्रमुख आतिथ्यमा महान धर्म
समाट अशोकले आज भन्दा २२७० भन्दा अधि नै विजया
दशभीको दिनमा शस्त्र अस्त्र परित्याग गरिपूर्ण तवरले
निश्चलीकरण अभियान संचालन गरी त्यसको सूत्रधार बन्नु
भएको घटना र परिवेशको संस्मरण गरी महान धर्म समाट
अशोकको गुणानुस्मरण गरी एक लघु प्रवचन कायक्रम
सम्पन्न गरीएको थियो । सो सभाको अध्यक्षता समूहका
अध्यक्ष उपासक न्हुँचेकुमार सिंकेमनज्यूले गर्नु भएको
थियो । भने बत्ताहरूमा बौद्ध उपासक धन बहादुरको
र राम भक्त हाँयजुले बोल्नु भएको थियो । स्वागत
मन्तव्य पुचः का अध्यक्ष शिव भक्त मेजुले गर्नु भयो
भने सधन्यवाद राज कृष्ण बाँडेले गर्नु भयो र प्रमुख
अतिथि गुरुमाँ केशावतिज्यूले समाट अशोकको
जीवनी कहानी युक्त धर्मोपदेश गर्नु भयो । र अन्तमा
सभा विसर्जन गरी सामुहिक पूण्यानुमोदन समेत
गरीयो ।

ऋणिनी प्रदर्शन्या

स्थान- नगदेश बुद्धविहार, ठिमी

श्रद्धेय केशावती गुरुमाँको नेतृत्वमा एक सप्ताहिव्यापी
(२०६६ आश्विन ९ देखि १६ गते सम्म) ऋणिनी प्रदर्शन्या
कार्यक्रम सम्पन्न भएको समाचार छ । उत्त कार्यक्रममा
सहभागी हुनभएका द जना बालिकाहरूको गृहस्थ र ऋणिनी
प्रदर्शन्या हुँदाको नाम यसरी रहेको छ -

क्र.सं	गृहस्थनाम	ऋणिनी प्रदर्शन्या नाम
१.	रोजी लवत बाडे	श्रद्धावती
२.	ज्ञानु श्रेष्ठ	शीलवती
३.	शोभा तको	हिरीवती
४.	सविता बाडे	ओतप्पवती
५.	प्रार्थना तको	श्रुतवती
६.	निरुत्ता प्रजावती	त्यागवती
७.	रविना ज्यापु	प्रज्ञावती
८.	ऋणा बाडे	कुशलावटी

भिक्षु अश्वघोषको चीन अधिष्ठान सम्पन्न
२०६६ कार्तिक ७-१४, चीन ।

The Preparatory committee of the first Conference on Chang' an Buddhism ले आयोजना गरेको साप्ताहिक (कार्तिक ७-१४) सम्मेलनमा नेपालबाट भिक्षु अश्वघोष महास्थविरको नेतृत्वमा एक टोलीले भाग लिई फर्किनु भएको समाचार प्राप्त भएको छ ।

हि दान ज्याइवलय् दानपारमिताया थुइकोगु ज्या
२०६६ आश्विन १७ गते, शनिवार

श्रीधः पुन्हीया लसताय् श्री रत्नमण्डल महाविहार
या शाक्य सर्व संघपाखें नःधःबहालय् हि दान ज्याइवः
क्वचाःगु बुँख वःगु दु । थुगु ज्याइवःया उलेज्या सर्व संघया
थाकुली भाजु दिलमान शाक्य व का.म. न.पा. २८ ब्रडाया
पुलाम्ह वडा अध्यक्ष मय्जु हसना शाक्यया मंकाः ल्हाः तं
ज्यु खः । थुगु ज्याइवलय् हिदानयानादीपि दातापिनि दर्थुइ
भिक्षुणी धर्मवती पाखे दानपारमिताया विषयलय् ध्वाथुइक
धर्मदेशना याना विज्या:गु खः ।

चयछम्ह हि दातापिसं व्यतिकाःगु थुगु ज्याइवले
अमीरमान शाक्य व शिद्धिरत्न शाक्य भिक्षुपिसं तिदानया
विषये प्रकाश यानादीगु खः ।

२०६६ सालको कठिन उत्सव सम्पन्न

२०६६ आषाढ पूर्णिमा देखि आश्विन पूर्णिमा सम्म जम्मा ३ महिना सम्मको वर्षावास समयावधि-पूर्ण भएको उपलक्ष्यमा आश्विन पूर्णिमा देखि कार्तिक पूर्णिमासम्म विभिन्न विहारहरूमा मनाइएको कठिन उत्सव विवरण (धर्मकीर्तिलाई प्राप्त भएको समाचार अनुसार) यसरी रहेको छ ।

क्र.सं.	मिति	कठिन उत्सव सम्पन्न भएको विहारको नाम र ठेगाना
१.	२०६६ आश्विन १९ गते सोमवार	प्रणिधिपूर्ण महाविहार, बलम्बु
२.	२०६६ आश्विन २० गते मंगलवार	सुमंगलविहार ललितपुर
३.	२०६६ आश्विन २१ बुद्धवार	शाक्य सिंह विहार थैना,ल.पु.
४.	२०६६ आश्विन २२ गते विहीवार	शुभमंगल विहार,थानकोट, टोटी टोल
५.	२०६६ आश्विन २३ गते शुक्रवार	ध्यानकुटी विहार, बनेपा
६.	२०६६ आश्विन २४ गते शनिवार	मणिमण्डप विहार, ललितपुर
७.	२०६६ आश्विन २६ सोमवार	पद्म सुगन्ध विहार मजिपात
८.	२०६६ आश्विन २७ गते मंगलवार	धर्मचक्र विहार, बागबजार,काठमाडौं
९.	२०६६ आश्विन २८ गते बुद्धवार	वेलुवनाराम विहार,थेचो ललितपुर
१०.	२०६६ आश्विन ३० गते शुक्रवार	निरत्नकीर्ति विहार, कीर्तिपूर
११.	२०६६ आश्विन ३१ गते शनिवार	मातातीर्थ चर्तुबहुम बुद्ध विहार मातातीर्थ
१२.	२०६६ कार्तिक ४ बुद्धवार	मारुण्ट रामकोट मेडिटेशन सेन्टर
१३.	२०६६ कार्तिक ४ बुद्धवार	यम्पि विहार ल.पु.
१४.	२०६६ कार्तिक ५ विहीवार	पूर्वाराम विहार, धुलिखेल
१५.	२०६६ कार्तिक ५ विहीवार	बुद्ध विहार भृकुटी मण्डप
१६.	२०६६ कार्तिक ६ शुक्रवार	जितवन विहार थानकोट
१७.	२०६६ कार्तिक ६ गते शुक्रवार	बोधिचर्या विहार, बनेपा
१८.	२०६६ कार्तिक ७ गते शनिवार	अन्तराष्ट्रीय बौद्ध भावना केन्द्र,शंखमूल
१९.	२०६६ कार्तिक ८ गते आइतवार	श्रीघः विहार न:घल काठमाडौं
२०.	२०६६ कार्तिक ८ आइतवार	श्रीकीर्ति विहार कीर्तिपुर
२१.	२०६६ कार्तिक ९ गते सोमवार	गणमहाविहार, काठमाडौं
२२.	२०६६ कार्तिक ९ गते सोमवार	जीतापुर गन्धकुटी विहार, खोकना
२३.	२०६६ कार्तिक १० मंगलवार	ज्ञानकीर्ति विहार, नयाँबजार
२४.	२०६६ कार्तिक १० मंगलवार	बौद्ध समकृति विहार, भक्तपुर
२५.	२०६६ कार्तिक ११ गते बुद्धवार	विश्वशान्ति विहार, काठमाडौं
२६.	२०६६ कार्तिक १२ विहीवार	पाटी विहार ठिमी
२७.	२०६६ कार्तिक १४ शनिवार	आनन्दकुटी विहार, स्वयम्भु
२८.	२०६६ कार्तिक १५ गते आइतवार	संघाराम विहार, ढल्को, काठमाडौं

**श्रीघः विहार परिसर भित्र स्थापित स्वर्ण बुद्ध
प्रतिमाको त्रिवर्षिय वार्षिकोत्सव सम्पन्न**



श्रीघः विहार परिसरभित्र ३ वर्ष अगाडि स्थापित स्वर्ण बुद्धमूर्ति

२०६६ कार्तिक १० गते ।

श्रीघः विहार नःघः काठमाडौं

**श्रीघः विहार विकास समितिको आयोजनामा यसदिन
बुद्ध मूर्तिको त्रिवर्षिय वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरि
एको थियो । स्थानिय विकास मन्त्री श्री पूर्ण कुमार शेर्माको
प्रमुख आतिथ्यमा एवं धम्मवती गुरुमाको सभापतित्वमा
सचालित उक्त कार्यक्रमको शुरूमा धर्मकीर्ति ज्ञानमाला
भजन र श्रीघः ज्ञानमाला भजन समहले संयुक्त रूपमा
ज्ञानमाला भजन प्रस्तुत गरिएको थियो । त्यसपछि भिक्षु
कोण्डञ्जले पञ्चशील प्रार्थना गराउन् भई बुद्धपूजा
कार्यक्रम संचालन गर्न भई धर्मदेशना गर्नुभएको थियो ।**

**श्रीघः विहार विकास समितिका सचिव गुह्यरत्न
शाक्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमा
मन्त्री पूर्ण कमार शेर्माले पनि आफ्नो मन्तव्य व्यक्त
गर्नुभएको थियो भने समितिका अध्यक्ष धम्मवती गुरुमाले
धन्यवाद ज्ञापन गर्नुभएको थियो ।**

वर्मा देश निवासी दोगुणवती गुरुमां (८५ वर्षिय) ले बुद्ध

**शासन चिरस्थायी गर्ने कार्यको सिलसिलामा धर्मप्रचारार्थ
३०/४० वर्ष सम्म नेपालमा रहनु भई अमूल्य सहयोग
गर्नु भए बापत उहाँको योगदानलाई कदर गर्दै श्रीघः विहार
विकास समितिको तर्फबाट उहाँलाई मन्त्री श्री पूर्णकुमार
शेर्माले अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो । उक्त
कार्यक्रममा थेरवाद, महायान र बज्रयान आदी गरी तीन
वटै यानहरूबाट पूजा गरिएको थियो ।**

**यस कार्यक्रममा उपस्थित हनुभएका भन्ते गुरुमांहरू
लगायत सम्पूर्ण महानुभावहरूलाई गुट्यरत्न शाक्य सपरि
वारको तर्फबाट जलपान भोजनको व्यवस्था मिलाउन् भएको
थियो ।**

गुलुपा:

■ अमृतमान भिक्षु

भगवान बुद्धयात छागः गुलुपा:

भावनामय गुलुपा: कथं
न्हयाक्व तःसां तविजा
करूणा चितं तयागु
उपेक्षा भावना थःहे लुधं ।

छागः गुलुपा न्हयागुहे जुइमा

गुलुपा गुलुपाहे खः
भावना मुकेया छागः थल
सदाचाराया छागः थल गुलुपा खः ।

गुलुपा: गुलुपा: थजु

श्रद्धां व्यूगु फयूगु छागः थल
मैत्री करूणां व्यूगु थल
गुलुपा: तृष्णा या थलम्खु
भावना व्यूगु फयाकायूगु थल ।

चाहे लुयागु हे जुइमा

चाहे चायागु हे जुइमा
चाहे तःग्वःगु हे जुइमा
चाहे चिग्वःगु हे जुइमा
गुलुपा गुलुपाहे खः ।

न्हयागु वस्तुया गुलुपा: जुसां

भावना मय गुलुपा: खः
बुद्ध बोधिसत्त्वया थल खः
अन्नपान यायेगु थल खः ।